

الہر

وَمَا أْبْرِيْ نَفْسِيْ ۚ إِنَّكَ النَّفْسَ لَأَمَّارَةٌ بِالسُّوْءِ ۗ إِلَّا مَا رَحِمَ

اور میں پاک نہ بناتا اپنے نفس کو، کہ نفس تو بिलाशुभल भुराईका बडा दुकम देनेवाला है, मगर हां जो रहम करमा दे

رَبِّي ۚ إِنَّ رَبِّيَ غَفُورٌ رَّحِيمٌ ۝۶۳ وَقَالَ الْمَلِكُ ائْتُونِي بِهِ

मेरा परवरदिया. बेशक मेरा परवरदिया मङ्कित करमानेवाला बान्शनेवाला है (प.उ) और दुकम दिया बादशाहने कि लाओ मेरे पास उन्हें, मैं उन्हें

اسْتَخْلِصْهُ لِنَفْسِيْ ۚ فَلَمَّا كَلَّمَهُ قَالَ إِنَّكَ الْيَوْمَ لَدَيْنَا مَكِينٌ

भालिस अपने लिये रभूंगा. युना-चे जब बात थीतकी उनसे, तो केह दिया कि बिलाशुभल आज ही आप हमारे मुअज्जल

أَمِينٌ ۝۶۴ قَالَ اجْعَلْنِي عَلَى خَزَائِنِ الْأَرْضِ ۚ إِنِّي حَفِيظٌ

भो'तमह हूँ (प.उ) जवाब दिया "कि मुझे कर दीजिये जमीनके भजानों पर, बेशक मैं डिफाजत करनेवाला

عَلَيْهِ ۝۶۵ وَكَذَلِكَ مَكَّنَّا لِيُوسُفَ فِي الْأَرْضِ يَتَّبِعُوا فِيهَا حَيْثُ

ईलमवाला हूँ" (प.प) और इस तरह हमने जमाया यूसुफको उस सर जमीनमें. कि कयाम करें उसमेंसे

يَشَاءُ نُصِيبُ بِرَحْمَتِنَا مَنْ نَّشَاءُ وَلَا نُضِيعُ أَجْرَ الْمُحْسِنِينَ ۝۶۶

जहां याहें. हम पछोयाअे अपनी रहमतकी जिसको याहें, और नहीं जाअेअ करते मुप्पिसांकी उजरतकी (प.द)

ع

وَلَا جُرْ الْأُخْرَةَ خَيْرٌ لِّلَّذِينَ آمَنُوا وَكَانُوا يَتَّقُونَ ۝۶۷ وَجَاءَ إِخْوَتُهُ

और बिलाशुभल आभिरतका घवाब बेहतर है उनके लिये जो ईमान ला युके और उरते रहे (प.उ) और आअे यूसुफ

يُوسُفَ فَدَخَلُوا عَلَيْهِ فَعَرَفَهُمْ وَهُمْ لَهُ مُنْكَرُونَ ۝۶۸ وَلَمَّا

के भाई लोग, तो दाभिल लूअे उनके दरबार पर, तो उन्होंने पडयान लिया उन सबको, और वोड सब उनके अ-जान रहे (प.उ) और जब

جَهَّزَهُمْ بِجَهَّازِهِمْ قَالَ ائْتُونِي بِأَخِي لَكُمْ مِنَ أَبِيكُمْ أَلْتُرُونَ

तेयार कर दिया उन्हें उनके साओ सामानके साथ, तो करमाईशकी, कि "ले आना तुम अपने अल्लाती भाईको." "क्या तुम नहीं

إِنِّي أَوْفَى الْكَيْلِ وَأَنَا خَيْرُ الْمُنْزِلِينَ ۝۶۹ فَإِنْ لَّمْ تَأْتُونِي بِهِ

देभते ? कि हम पूरी नाप नापते हें और बडे महमान नवाज हें (प.उ) फिर भी अगर न लाअे तुम मेरे पास उनको,

فَلَا كَيْلَ لَكُمْ عِنْدِي وَلَا تَقْرَبُون ۝۷۰ قَالُوا سَنُرَاوِدُ عَنْهُ أَبَاهُ

तो किसी नापका तुमको मेरे यहां डक नहीं, और न मेरे पास आना" (६०) सबने ईकरार किया "कि हम जते ही समजाअेंगे

وَأَنَّا لَفَاعِلُونَ ۝۷۱ وَقَالَ لِفَتَيْنِهِ اجْعَلُوا بِضَاعَتَهُمْ فِي رِحَالِهِمْ

उनके लिये उनके भापको और उर रहे हमें यड करना है (६१) और सिभा दिया अपने नौकरोंको "कि रभ दो उनकी पूंजियां उनकी भूरजियोंमें,

لَعَلَّهُمْ يَغْفِرُ فَوْنَهَا إِذَا انْقَلَبُوا إِلَىٰ أَهْلِهِمْ لَعَلَّهُمْ يَرْجِعُونَ ﴿۴۲﴾ فَلَمَّا

کی وہ اسے پھرانے کے لئے اپنے اہل کو اٹھانے کی طرف، اٹھانے کے لئے کہ اسے سزا سے آزاد کرنا چاہتے تھے” (۴۲) یوسف نے

رَجَعُوا إِلَىٰ آبِيهِمْ قَالُوا يَا أَبَانَا مُنِعَ مِنَّا الْكَيْلُ فَأَرْسِلْ مَعَنَا

وہ اپنے باپ کو گئے اور کہا: ”اے ہمارے باپ! ہمیں کھانے کی چیز سے روک دیا گیا، تو ہمیں اپنے ساتھ

أَخَانَا نَكْتَلُ وَإِنَّا لَنَحْفُظُونَ ﴿۴۳﴾ قَالَ هَلْ أَمْنَكُمُ عَلَيْهِ إِلَّا

ہمارے ساتھ لے جائیں گے اور ہم اسے محفوظ رکھیں گے۔“ (۴۳) باپ نے کہا: ”کیا تم اس کے خلاف کوئی چیز رکھ سکتے ہو؟

كَمَا أَمْنَكُمُ عَلَىٰ أَخِيهِ مِنْ قَبْلُ ۖ قَالَ اللَّهُ خَيْرٌ حِفْظًا ۖ وَهُوَ

جیسا کہ تم اس کے خلاف کوئی چیز رکھ سکتے ہو۔“ (۴۴) اور کہا: ”اللہ ہی بہتر حفاظت ہے، اور وہ

أَرْحَمُ الرَّحِيمِينَ ﴿۴۴﴾ وَلَمَّا فَتَحُوا مَتَاعَهُمْ وَجَدُوا بِضَاعَتَهُمْ

بہتر اور مہربان تر ہے۔“ (۴۴) اور جب انہوں نے اپنا سامان کھولا تو انہوں نے اپنے سامان کو دیکھا

رُدَّتْ إِلَيْهِمْ قَالُوا يَا أَبَانَا مَا نَبْغِي ۖ هَذِهِ بِضَاعَتُنَا رُدَّتْ إِلَيْنَا

وہاپس آئی ہے۔“ (۴۵) اور کہا: ”اے ہمارے باپ! ہمیں کیا چیز چاہیے؟ یہ ہمارا سامان واپس آ گیا ہے۔

وَنَمِيرُ أَهْلَنَا وَنَحْفَظُ أَخَانَا وَتَرَدَّدُ كَيْلٌ بِعَيْرِ ذَلِكَ كَيْلٌ لِّسِيرٍ ﴿۴۵﴾

اور ہم اپنے گھر والوں کو پالیں گے اور ہمیں اپنے ساتھ رکھنا ہے، اور یہ سزا ہے جو تم کو پہلے دی گئی تھی۔“ (۴۵)

قَالَ لَنْ أُرْسِلَ مَعَكُمْ حَتَّىٰ تُؤْتُوا مِنِّي مَوْثِقًا مِّنَ اللَّهِ لَتَأْتُنِي بِهِ إِلَّا

کہا: ”میں تم کے ساتھ نہیں جاؤں گا جب تک کہ تم مجھ سے اللہ کی قسم نہ لیں کہ تم مجھ کو اس سے

أَنْ يُحَاطَ بِكُمْ فَلَمَّا آتَوْهُ مَوْثِقَهُمْ قَالَ اللَّهُ عَلَىٰ مَا نَقُولُ وَكِيلٌ ﴿۴۶﴾ وَ

یہ کہ تم کو محفوظ رکھا جائے گا۔“ (۴۶) اور کہا: ”اللہ ہی تم کو محفوظ رکھے گا، اور وہ

قَالَ يَبْنَئِي لَا تَدْخُلُوا مِنِّي بَابٍ وَاحِدٍ وَّادْخُلُوا مِن أَبْوَابِ فَتَقَرَّقُطٌ

کہا: ”میں نے یہ فرمایا ہے کہ تم مجھ سے نہ ایک دروازے سے، اور نہ ایک دروازے سے، اور نہ ایک دروازے سے

وَمَا أَعْنِي عَنْكُمْ مِّنَ اللَّهِ مِنْ شَيْءٍ ۚ إِنَّ الْحُكْمَ إِلَّا لِلَّهِ ط

اور میں اللہ کے حکم سے تم کو بے پروا نہیں کرتا۔“ (۴۷) اور کہا: ”اللہ ہی تم کو محفوظ رکھے گا، اور وہ

عَلَيْهِ تَوَكَّلْتُ وَعَلَيْهِ فَلْيَتَوَكَّلِ الْمُتَوَكِّلُونَ ﴿۴۷﴾ وَلَمَّا دَخَلُوا مِنْ

اسی پر میں نے تم کو بے پروا کر دیا ہے، اور اسی پر تو تم کو بے پروا کرنا چاہیے۔“ (۴۷) اور جب انہوں نے

حَيْثُ أَمَرَهُمْ أَبُوهُمْ ۖ مَا كَانَ يُغْنِي عَنْهُمْ مِنَ اللَّهِ مِنْ شَيْءٍ ۗ

जिस तरह हुकम दिया था उनको उनके बापने, वोड भेपरवाड नही कर रहे थे उनको अल्लाहसे कुछ भी,

الْأَحَاجَةَ فِي نَفْسِ يَعْقُوبَ قَضَاهَا وَإِنَّهُ لَذُو عِلْمٍ لِمَا عَلَّمْنَاهُ

मगर इतरी भ्वाडिश थी या'डूभके छकी, जिसको पूरा कर लिया. और भिलाशुभल वोड ठल्मवाले थे जो डमने सिभा

وَلَكِنَّ أَكْثَرَ النَّاسِ لَا يَعْلَمُونَ ۗ وَلَمَّا دَخَلُوا عَلَى يُوسُفَ أَوَى

दिया था उन्हें, लेकिन बोडतेरे लोग नादानी करते हैं (६८) और जब सब दामिल डूअे दरभारे यूसुड पर, तो जगड

إِلَيْهِ أَخَاهُ قَالَ إِنِّي أَنَا أَخُوكَ فَلَا تَبْتَئِسْ بِمَا كَانُوا يَعْمَلُونَ ۗ

दी अपने पास अपने भाईको, केड दिया डि "में ही तुम्हारा भाई हूँ, तो अब कुछ भयाल न करो धन सबके डियेकी" (६८)

فَلَمَّا جَهَّزَهُمْ بِجَهَّازِهِمْ جَعَلَ السَّقَايَةَ فِي رَحْلِ أَخِيهِ ثُمَّ

डिर जब मुडय्या कर दिया उन्हें उनका सामान, तो रभ दिया पियालेको अपने भाईकी भूरजमें, डिर पुकारा

أَذَنَ مُؤَدِّنِ أَيَّتْهَا الْعَيْرُ إِنَّكُمْ لَسَرِقُونَ ۗ قَالُوا وَقَبِلُوا عَلَيْهِمْ

अेक पुकारनेवालेने, "अे काडिलेवालो तुम जडर थोर डो" (७०) सब बोले और सामने आअे, डि

مَا ذَا تَفْقَدُونَ ۗ قَالُوا نَفَقْدُ صَوَاعِ الْمَلِكِ وَلَسْنَا بِمِهِ

क्या थील तुम्हारी गुम डे?" (७१) उन्होंने जवाभ दिया डि "डमसे गुम डे भादशाडका पैमाना, और जो डसे ले आअे, अेक

حِصْلٍ بَعِيرٍ وَأَنَا بِهِ زَعِيمٌ ۗ قَالُوا تَاللَّهِ لَقَدْ عَلِمْتُمْ مَا جِئْتَنَا

डोटका भोज ले ले, और में डसका डिभेदार हूँ. (७२) सब बोले "कसम भुदाकी आप लोगोंको ठल्म डे डि डम नही आअे थे डि

لِنُفْسِدَ فِي الْأَرْضِ وَمَا كُنَّا سَرِقِينَ ۗ قَالُوا فَمَا جَزَاءُؤُهُ إِنْ

इसाड मयाअें जमीनमें, और न डम पडलेके थोर हैं" (७३) जवाभ दिया डि "डसकी सजा तजवीज करो अगर

كُنْتُمْ كَذِبِينَ ۗ قَالُوا جَزَاءُؤُهُ مَنْ وُجِدَ فِي رَحْلِهِ فَهُوَ جَزَاءُؤُهُ ۗ

तुम जूटे डो" (७४) सबने मान लिया, डि "डसकी सजा जिसकी भूरजमें पाया जअे वोडी डसका भदला डे."

كَذَلِكَ نُجْزِي الظَّالِمِينَ ۗ فَبَدَأَ بِأَوْعِيَّتِهِمْ قَبْلَ وَعَاءِ أَخِيهِ

धसी तरह डम अंधेर मयानेवालोंको सजा दिया करते हैं (७५) तो शुडअे डिया धन सबके भरतनोंसे अपने भाईके भरतनसे पडले,

ثُمَّ اسْتَخْرَجَهُمْ مِنْ وَعَاءِ أَخِيهِ ۗ كَذَلِكَ كِدْنَا لِيُوسُفَ ۗ مَا

डिर निकावा धस पैमानेकी अपने भाईके भरतनसे. धस तरह तरकीभ सिभाई डमने यूसुडको. डि वोड

كَانَ لِيَأْخُذَ أَخَاهُ فِي دِينِ الْمَلِكِ إِلَّا أَنْ يَشَاءَ اللَّهُ طَرَفَهُ

वे नहीं सकते थे अपने भाईको, शाही कानूनमें, मगर यह कि अल्लाह चाहे. हम बुलन्द इरमाते हैं

دَرَجَاتٍ مِّنْ نَّسَاءٍ وَفَوْقَ كُلِّ ذِي عِلْمٍ عَلَيْهِ ۙ قَالُوا إِنَّ يَسْرِقَ

दरजे जिसके चाहे. और हर इल्मवालेके ठीपर इल्मवाला है (७६) सबने कहा “कि अगर उसने वाकई

فَقَدْ سَرَقَ أَخْرَجَهُ مِنْ قَبْلُ فَاسْرَهَا يَوْسُفُ فِي نَفْسِهِ وَلَمْ

चोरीकी हो, तो वाकई यह है कि चोरी की थी उनके अंक भाईने पहले, तो रभ लिया उसको यूसुफने अपने जामे, और नहीं

يُبْدِيهَا لَهُمْ قَالَ أَنْتُمْ شَرُّ مَكَانًا ۗ وَاللَّهُ أَعْلَمُ بِمَا تَصِفُونَ ۙ قَالُوا

जाहिर किया उन्हें. दिलमें कहा कि “तुम लोग पहले दरजेके शरीर हो. और अल्लाह भुब जानता है जो बोल रहे हो” (७७) सबने

يَأْتِيهَا الْعَزِيزُ إِنَّ لَهُ أَبًا شَيْخًا كَبِيرًا فَخُذْ أَحَدًا مَكَانًا ۗ إِنَّا نُرِيدُكَ

दरभवास्तकी “कि ओ अजीज! इसका अंक भाप है बडा बुद्धा, तो गिरफ्तार कर लीजिये हममेंसे किसीको इसके बजाये, हम आपको

مِنَ الْمُحْسِنِينَ ۙ قَالَ مَعَاذَ اللَّهِ أَنْ نَأْخُذَ إِلَّا مَن وَجَدْنَا

अच्छसान करनेवालोंसे समज रहे हैं” (७८) हुकम दिया कि “भुदाकी पनाह, कि मैं गिरफ्तार करूँ, मगर उसे कि हमने पाया

مَتَاعَنَا عِنْدَهُ ۗ إِنَّا إِذَا الظَّالِمُونَ ۙ فَلَمَّا اسْتَيْسَوُا مِنْ خَلْصُوا

अपना माल जिसके पास. वरना हम भी जाविमोंसे हो जायें” (७९) पस जब ना उम्मीद हो गये उनसे, तो किनारे गये

بِحَيِّ ۙ قَالَ كَبِيرُهُمْ أَلَمْ تَعْلَمُوا أَنَّ آبَاءَكُمْ قَدْ أَخَذَ عَلَيْكُمْ مَوْتًا

कानाकूसी करते. उनमेंका बडा बोला, “कि क्या तुमको मा'लूम नहीं कि तुम्हारे भापने वे रभा है तुमसे

مِّنَ اللَّهِ وَمِنْ قَبْلُ مَا فَرَّطْتُمْ فِي يُوسُفَ فَلَنْ أَبْرَحَ الْأَرْضَ

अल्लाहका मजभूत जिम्मा, और पहले जो ज़यादती कर चुके हो तुम यूसुफके बारेमें, मैं तो दरगिज न भिसकूँगा इस सरजमीनसे यहां

حَتَّى يَأْذَنَ لِي أَبِي أَوْ يَحْكُمَ اللَّهُ لِي ۗ وَهُوَ خَيْرُ الْحَاكِمِينَ ۙ

तककि ईजाजत दें मुजकी मेरे भाप, या हैसला इरमा दे अल्लाह मेरा. और वोह अच्छा हैसला इरमानेवाला है (८०)

ارْجِعُوا إِلَىٰ آبَائِكُمْ فَقُولُوا يَا أَبَانَا إِنَّ ابْنَكَ سَرَقَ ۗ وَمَا شَهِدْنَا

वौट जाओ अपने भापके पास, फिर अर्ज करो कि ओ हमारे भाप बेशक आपके बेटेने चोरीकी, और हमने वोही

إِلَّا بِمَا عَلَّمْنَا وَمَا كُنَّا لِلْغَيْبِ حَافِظِينَ ۙ وَسَكَلِ الْقَرْيَةَ الَّتِي

कहा जो हमे कर जाना, और अनदेभे हम जिम्मादार न थे (८१) और दरयाकत कर लीजिये आभादी भरसे

كُنَّا فِيهَا وَالْعَيْرِ الَّتِي اَقْبَلْنَا فِيهَا وَاِنَّا لَصَادِقُونَ ﴿۸۲﴾ قَالَ بَلْ

جहां ہم تھے، اور اُس کا کہنے سے جس میں ہم آئے، اور ہم واکے اُٹھ سب سچے ہیں” (۸۲) جواب دیا بلکہ

سَوَلتْ لَكُمْ اَنْفُسَكُمْ اَمْرًا فَصَبْرٌ جَمِيْلٌ عَسَى اللّٰهُ اَنْ يَّاتِيَنِي

بنا لیا تو مجھ سے لیتے تو مجھ سے تہمتوں نے آئے گا، تو سب سے بڑا ہے۔ اے اللہ سے تمہیں ہے کہ لاؤ گا میرے

بِهِمْ جَمِيْعًا اِنَّهُ هُوَ الْعَلِيْمُ الْحَكِيْمُ ﴿۸۳﴾ وَتَوَلَّى عَنْهُمْ وَقَالَ يَا سَعْدِي

پاس اُن سب کو اُٹھاتا، بے شک وہ اعلیٰ والا حکیم ہے” (۸۳) اور بے رحمی کر لیا اُن سب سے، اور فریاد کی کہی کہ اے افسوس

عَلَى يُوْسُفَ وَاَبْيَضَّتْ عَيْنُهُ مِنَ الْحُزْنِ فَهُوَ كَظِيْمٌ ﴿۸۴﴾ قَالُوا

کیڑے یوسف پر، اور سپید پڑ گئی اُن کی آنکھوں نے غم سے، کیڑے سے سارا غم پھیل گیا ہے (۸۴) سب نے سمجھا

تَاللّٰهِ تَفَتُّوا تَذْكُرُ يُوْسُفَ حَتَّى تَكُوْنَ حَرَضًا اَوْ تَكُوْنَ مِنَ

کی اللہ تعالیٰ یاد کرتے ہیں یوسف کو، یہاں تک کہ بیمار ہو جائے یا مرنے والوں سے

الْمُهْلِكِيْنَ ﴿۸۵﴾ قَالَ اِنَّمَا اَشْكُوْا بَنِيَّ وَحُزْنِيَّ اِلَى اللّٰهِ وَاَعْلَمُ

ہوں جو جانتا ہے” (۸۵) جواب دیا کہ “میں بس فریاد کرتا ہوں اپنی پریشانی و رنج کی اے اللہ سے، اور میں جانتا

مِنَ اللّٰهِ مَا لَا تَعْلَمُوْنَ ﴿۸۶﴾ يٰبَنِيَّ اذْهَبُوا فَكْحَسُوا مِنْ يُوْسُفَ وَاٰخِيَّةٍ

ہوں اے اللہ کی طرف سے جو تم نہیں جانتے” (۸۶) اے بھائیو! چلو، کیڑے سے یوسف اور اُس کے

وَلَا تَايِسُوْا مِنْ رَّوْحِ اللّٰهِ اِنَّهٗ لَا يَآئِسُ مِنْ رَّوْحِ اللّٰهِ اِلَّا الْقَوْمُ

بے ایمان، اور ناامید مت ہو اے اللہ کی رحمت سے۔ بے شک نہیں ناامید ہوتے اے اللہ کی رحمت سے، مگر ان کے

الْكٰفِرُوْنَ ﴿۸۷﴾ فَلَمَّا دَخَلُوْا عَلَيْهِ قَالُوا يَا اَيُّهَا الْعَزِيْزُ مَسْنَا وَاَهْلَنَا الصُّرُوْ

لوگ” (۸۷) کیڑے جہاں سب ڈال دیئے اُن پر، بولے کہ “اے عزیز! ہم اور ہمارے گھرانے کی نیکسان

جُنَّا بِضَاعَةٍ مُّرْجٰةٍ فَاَوْفِ لَنَا الْكَيْلَ وَتَصَدَّقْ عَلَيْنَا اِنَّ اللّٰهَ

لگ گیا اور ہم لے آئے ہیں نا پختہ، تو ہمیں پوری ناپ سے دے اور ہم پر بھروسہ کر۔ بے شک اے اللہ

يَجْزِي الْمُتَصَدِّقِيْنَ ﴿۸۸﴾ قَالَ هَلْ عَلِمْتُمْ مَا فَعَلْتُمْ بِيُوْسُفَ

بہنہ دے سہنہ دے نہ والوں کو” (۸۸) جواب دیا کہ “کیا تم کو ما’لوم ہے جو تم نے کیا ہے یوسف

وَاٰخِيَّةٍ اِذْ اَنْتُمْ جَاهِلُوْنَ ﴿۸۹﴾ قَالُوْا اِنَّكَ لَآرْتِ يُوْسُفَ قَالَ اَنَا

اور اُس کے بھائیوں کے ساتھ جہاں تم ناواقف تھے” (۸۹) سب نے کہا کہ “کیا آپ ہی یوسف ہیں؟” جواب دیا “میں

يُوسُفُ وَهَذَا أَخِي قَدْ مَنَّ اللَّهُ عَلَيْنَا إِنَّهُ مَن يَتَّقُ وَيَصْبِرْ

یوسف خُ اور یس اور یس میرا بھائی ہے۔ بیشک اے اللہ نے فرمایا اے اللہ نے ہم پر۔ بیشک جو ڈرے اور سہم کرے،

فَإِنَّ اللَّهَ لَا يُضِيعُ أَجْرَ الْمُحْسِنِينَ ۞ قَالُوا تَاللَّهِ لَقَدْ اشْرَكْنَا

تو اے اللہ نے نہیں جاسے فرماتا مخلصوں کی (۷۰) سب بولے “اے اللہ کی کسم کی بیشک اے اللہ نے

اللَّهُ عَلَيْنَا وَإِنْ كُنَّا لَخٰطِئِينَ ۞ قَالَ لَا تَثْرِبَ عَلَيْكُمْ الیَوْمَ

آپ کی ہم پر بگاڑ دی، اور ہم بے لایاں بنا دیا ہے” (۷۱) یوسف بولے کی “کوئی گنہگار نہیں تو تم پر آج۔

يَغْفِرُ اللَّهُ لَكُمْ وَهُوَ أَرْحَمُ الرَّحِيمِينَ ۞ اذْهَبُوا بِقِسْمِ صِوٰی هٰذَا

اے اللہ تمہیں بخش دے، اور وہ بڑا رحم والا ہے (۷۲) لے جاؤ میرا یس کھاتا،

فَالْقُوَّةَ عَلٰی وَجْهِ ابْنِ یٰسَ بَصِیْرًا وَاَتُوْنِیْ بِاَهْلِكُمْ اٰجْمَعِیْنَ ۞

پہلے علیٰ وجہ ابی یس بصیرا اور لے آؤ میرے پاس اپنے سب اہل کو اچھا کر کے” (۷۳)

وَلَمَّا فَصَلَتِ الْعِیْرُ قَالَ اَبُوهُمُ اِنِّیْ لَراَجِدُ رِیْحَ یُوسُفَ لَوْ اَنَّ

اور جب گھوڑا چلا گیا تو کہنے لگے اے ابا، کی بے لایاں ہے میں پا رہا یوسف کی بھ، اگر ن

اَنَّ تَقْدِرُوْنَ ۞ قَالُوا تَاللَّهِ اِنَّكَ لَفِیْ ضَلٰلٍ اَقْدَبٍ ۞ فَلَمَّا

بھاپے کی بات کر رہے تھے” (۷۴) سب نے کہا “اے اللہ کی کسم آپ تو اپنی پुरانی وارثت میں ہیں” (۷۵) پھر جب

اَنَّ جَاءَ الْبَشِیْرُ الْقَهَّ عَلٰی وَجْهِهِ فَارْتَدَّ بَصِیْرًا قَالَ اَلَمْ اَقُلْ

آ گیا بے لایاں اہل کو علیٰ وجہ ابی یس بصیرا اور لے آؤ میرے پاس اپنے سب اہل کو اچھا کر کے، بولے کی “کجا نہیں کہا تھا میں نے

لَكُمْ اِنِّیْ اَعْلَمُ مِنَ اللّٰهِ مَا لَا تَعْلَمُوْنَ ۞ قَالُوا یٰ اَبَانَا اسْتَغْفِرْ لَنَا

تم لوگوں کو، کی “بیشک میں اے اللہ نے ہم سے کہنا ہے، جو تم لوگ نہیں جانتے” (۷۶) سب نے اڑ کیا کی “اے ہمارے ابا، مہربان رہو

ذُنُوبَنَا اِنَّا كُنَّا خٰطِیْنَ ۞ قَالَ سَوْفَ اسْتَغْفِرُ لَكُمْ رَبِّیْ اِنَّهُ هُوَ

ہماری، ہمارے گناہوں کی، ہر گنہگار ہم بنا دیا ہے” (۷۷) جواب دیا، کی “جس نے میں نے تمہاری بے لایاں اپنے پروردگار سے، یہی نہیں

الْغَفُورُ الرَّحِیْمُ ۞ فَلَمَّا دَخَلُوا عَلٰی یُوسُفَ اَوٰی اِلَیْهِ اَبْوٰیہٗ

وہی بے لایاں بنا دیا راجد بھاپا ہے” (۷۸) پھر جب سب داخل ہوئے یوسف پر، تو اپنے پاس بٹھایا اپنے ماں-بابا

وَقَالَ ادْخُلُوا مِصْرَ اِن سَاءَ اللّٰهُ اٰمِنِیْنَ ۞ وَرَفَعَ اَبْوٰیہٗ عَلٰی

کہ، اور مبارکباد دی “کی میں نے آؤ، اے اللہ نے بڑا تو امانت کے ساتھ” (۷۹) اور اوپر بٹھایا اپنے ماں-بابا کو،

الْعَرْشِ وَخَرُّوْا لَهٗ سُجَّدًا ۙ وَقَالَ يَا بَنِي هَذَا تَابُوا وَيُلِي رُءْيَايَ

तप्त पर, और सबके सब गिर गये यूसुफ़के लिये सज्जदा करते हुए। और कहा यूसुफ़ने कि “अरे मेरे बाप यह है ता’बीर

مِنْ قَبْلُ ۚ قَدْ جَعَلَهَا رَبِّي حَقًّا ۖ وَقَدْ أَحْسَنَ بِي إِذْ أَخْرَجَنِي

मेरे भवाभकी जो पहले हुआ था। हकीकत में कर दिया उसे मेरे परवरदिगारने हीक वाक़ेआ, और भिलाशुभल उसने अहसान करमाया मुज पर, जब कि

مِنَ السِّجْنِ وَجَاءَ بِكُمْ مِنَ الْبَدْوِ مِنْ بَعْدِ أَنْ نَزَعَ الشَّيْطٰنُ

निकावा मुजकी कैदभानेसे, और ले आया तुम लोगोंकी देहातसे, बा’द उसके कि कौया लगा दिया था शैतानने

بَيْنِي وَبَيْنَ إِخْوَتِي ۚ إِنَّ رَبِّي لَطِيفٌ لِّمَا يَشَاءُ ۗ إِنَّهُ هُوَ الْعَلِيمُ

मेरे और मेरे भाईयोके दरमियान. भेशक मेरा परवरदिगार लुप्त करमाता है जिसे चाहे. भेशक वोह ठल्मवावा हिकमतवावा

الْحَكِيمُ ۝ رَبِّ قَدْ آتَيْتَنِي مِنَ الْمُلْكِ وَعَلَّمْتَنِي مِنْ تَأْوِيلِ

है (१००) परवरदिगारा ! भेशक तूने ही है मुझे सल्तनत, और सिभाया मुझे भातोंका अन्जाम

الْأَحَادِيثِ ۚ فَاطِرَ السَّمٰوٰتِ وَالْأَرْضِ ۗ أَنْتَ وَرَبِّي فِي الدُّنْيَا وَ

भताना. औ पैदा करनेवाले आस्मानों और जमीनके... तू मेरा कारसाज है दुन्या व

الْآخِرَةِ ۗ تَوْفَنِي مُسْلِمًا ۙ وَالْحَقَنِي بِالصَّٰلِحِينَ ۝ ذٰلِكَ مِنْ

आभिरतमें. मुझे मुसल्मान उहा, और मुजको मिला हे अपने वाईकोके साथ” (१०१) यह गैबकी भातें

أَنْبِيَآءِ الْغَيْبِ تُوحِيهِ إِلَيْكَ ۚ وَمَا كُنْتَ لَدَيْهِمْ إِذْ أَجْمَعُوْا أَمْرَهُمْ

हैं जिनकी वही करमाते हैं हम तुम्हारी तरफ, हावाकि तुम उनके पास न थे, जब वोह सब अक राय लूअे थे अपने मुआमलेमें,

وَهُمْ يَمْكُرُونَ ۝ وَمَا أَكْثَرَ النَّاسِ وَلَوْ حَرَصْتَ بِرُءْيٰنِ ۝

और तरकीब निकावी (१०२) और बोहतेरे लोग, गो तुम कितना ही चाओ, न मानेंगे (१०३)

وَمَا تَسْأَلُهُمْ عَلَيْهِ مِنْ أَجْرٍ ۗ إِنَّ هُوَ إِلَّا ذِكْرٌ لِّلْعٰلَمِينَ ۝ وَكَآئِنٌ

हावाकि तुम उनसे नही मांगते उस पर कुछ दाम. यह तो सिर्फ सारे आलमके लिये नसीहत है (१०४) और कितनी निशानी

مِّنْ آيَةٍ فِي السَّمٰوٰتِ وَالْأَرْضِ يَمُرُّونَ عَلَيْهَا وَهُمْ عَنْهَا

हैं आस्मानों और जमीनमें, जिन पर वोह गुजर जाते हैं. और वोह मुंड उनसे

مُعْرِضُونَ ۝ وَمَا يُؤْمِنُ أَكْثَرُهُمْ بِاللّٰهِ إِلَّا وَهُمْ مُّشْرِكُونَ ۝

क्रेरे हैं (१०५) और उनके बोहतेरे अल्लाहको मानते ही नही, मगर शिक करते लूअे (१०६)

أَفَأَمِنُوا أَنْ تَأْتِيَهُمْ غَاشِيَةٌ مِّنْ عَذَابِ اللَّهِ أَوْ تَأْتِيَهُمُ السَّاعَةُ

तो क्या ठससे मुत्मठन डो गअे हें कि छाप ले उन्हेँ अल्लाडका अजाभ, या इट पडे कयामतका

بَغْتَةً وَهُمْ لَا يَشْعُرُونَ ۝ قُلْ هَذِهِ سَبِيلِي أَدْعُوا إِلَى اللَّهِ

अजाभ अयानक, और उन्हेँ ढभर न डो (१०७) पुकार दो कि “यड हेँ मेरी राड, ढुवा रड डूँ अल्लाडकी तरफ़...

عَلَىٰ بَصِيرَةٍ أَنَا وَمَنِ اتَّبَعَنِي ۖ وَسُبْحَانَ اللَّهِ وَمَا أَنَا مِنَ

दिलके यकीन पर में डूँ और जिसने मेरी घेरवीकी, और अल्लाड पाक डे, और में

الشَّركِينَ ۝ وَمَا أَرْسَلْنَا مِنْ قَبْلِكَ إِلَّا رَجُلًا نُوحِيَ إِلَيْهِمْ

मुशिकसे नहीं डूँ” (१०८) और नहीं भेजा डमने तुमसे पडले मगर कठ मडको, कि डम वडी भेजेँ उनके

مِّنْ أَهْلِ الْقُرَىٰ ۗ أَلَمْ يَسِيرُوا فِي الْأَرْضِ فَيَنْظُرُوا كَيْفَ

पास आभाडी वारोंसे. तो क्या नहीं सैरकी उन डोगोंने उस सरजभीनकी ? कि डेभें कि डेसा

كَانَ عَاقِبَةُ الَّذِينَ مِنْ قَبْلِهِمْ ۗ وَلَدَارُ الْآخِرَةِ خَيْرٌ لِلَّذِينَ

डुवा अ-जाम उनका, जो उनके पडले थे. और ढिलाशुडल डारे आढिरत ज़यादा भेडतर हेँ उनके लिये

انْقَرَأُوا أَفْلا تَعْقِلُونَ ۝ حَتَّىٰ إِذَا اسْتَيْسَسَ الرُّسُلُ وَظَنُّوا

जो डरा डिये, तो क्या तुम कुश नहीं समजते? (१०८) यडंतक कि जब रसूलोंने जड अजाभ आनेकी उम्मीड छोड दी, और अवामने समज लिया

أَنَّهُمْ قَدْ كَذَّبُوا جَاءَهُمْ نَصْرُنَا ۖ فَنُجِّيَ مَنْ نَّشَاءُ ۗ وَلَا يُرَدُّ

कि उनसे अजाभ आनेको जूट कडा गया था, कि आ गठ डमारी मडड, तो भया लिया गया जिसको डम याहेँ, और नहीं वापस

بِأَسْنَانٍ عَنِ الْقَوْمِ الْجَرِيمِينَ ۝ لَقَدْ كَانَ فِي قَصَصِهِمْ

डिया जाता डमारा अजाभ जराठमपेशा कौमसे (११०) ढिलाशुडल उनके वाकेआतमें सभक डे

عِبْرَةٌ لِأُولَى الْأَلْبَابِ ۗ مَا كَانَ حَدِيثًا يُفْتَرَىٰ وَلَكِنْ تَصْدِيقَ


अकलवारोंके लिये. यड गडी भात नहीं डे, ढलिक तरडीक डे

الَّذِي بَيْنَ يَدَيْهِ وَتَفْصِيلَ كُلِّ شَيْءٍ ۗ وَهُدًى وَرَحْمَةً

अगली डिताढोंकी. और डर थीजका मुकस्सल भयान डे. और डिडायत व रडमत हेँ उनके लिये

لِقَوْمٍ يُؤْمِنُونَ ۝

जो मान जाअें (१११)



سूरओ २अ६ मकिकथ्या

नामसे अल्लाहके बडा महरबान बप्शनेवाला

आयात ४३ रुकूअ ६

الَّتِي نَزَّلْنَا بِهَا عَلَىٰ لُقْمَانَ الْحَكِيمِ ۚ وَالَّذِي أَنْزَلْنَا مِنَ السَّمَاءِ مَاءً فَأَخْرَجْنَا مِنْهُ شَجَرًا لَّهُمْ يَأْكُلُونَ ۚ وَالَّذِي أَنْزَلْنَا مِنَ السَّمَاءِ حَبًّا سَائِبًا سَائِبًا ۖ فَبِتْلَاسٍ أَلْحَقْنَا بِهِ أَزْوَاجًا مِنْهُ فَاسْتَمْتَعُوا بِهِ ثَلَاثًا نَبْهًا ۖ ثُمَّ جَعَلْنَا لَهُمْ جَهَنَّمَ سَائِغًا ۚ إِنَّهُمْ كَانُوا قَوْمًا كَاذِبِينَ ۚ وَالَّذِي أَنْزَلْنَا مِنَ السَّمَاءِ نَارًا عَلَىٰ بَيْتِ لُقْمَانَ الْحَكِيمِ ۖ فَاسْتَمْتَعُوا بِهَا ثَلَاثًا نَبْهًا ۖ ثُمَّ جَعَلْنَا لَهُمْ جَهَنَّمَ سَائِغًا ۚ إِنَّهُمْ كَانُوا قَوْمًا كَاذِبِينَ ۚ وَالَّذِي أَنْزَلْنَا مِنَ السَّمَاءِ نَارًا عَلَىٰ بَيْتِ لُقْمَانَ الْحَكِيمِ ۖ فَاسْتَمْتَعُوا بِهَا ثَلَاثًا نَبْهًا ۖ ثُمَّ جَعَلْنَا لَهُمْ جَهَنَّمَ سَائِغًا ۚ إِنَّهُمْ كَانُوا قَوْمًا كَاذِبِينَ ۚ

अलीक-लाम-मीम-रा.. यह हें किताबकी आयतें. और जो नाजिल किया गया तुम्हारी तरफ, तुम्हारे परवरदिगारकी तरफसे

الْحَقُّ وَلَكِنَّ أَكْثَرَ النَّاسِ لَا يُؤْمِنُونَ ۝ ۱ ۚ اللَّهُ الَّذِي رَفَعَ

बिल्कुल दुरुस्त है. लेकिन बोहतेरे अवाम नहीं मानते (१) अल्लाह है जिसने बुलन्द इरमाया

السَّمَوَاتِ بِغَيْرِ عَمَدٍ تَرْوَاهَا ثُمَّ اسْتَوَىٰ عَلَى الْعَرْشِ وَسَخَّرَ

आस्मानोंको बेसुतूकके, तुम खुद उसे टेब रडे हो, फिर मुतवज्जेह हुवा अर्श पर, और मुसम्बर इरमाया

الشَّمْسِ وَالْقَمَرِ كُلٌّ يَجْرِي لِأَجَلٍ مُّسَمًّى ۚ يُدِيرُ الْأَمْرَ

सूरज और चांदको. हर अक यल रडा है नामजद किये हुये वक्त तक वोह तदबीर इरमाया है कामकी,

يُقِصِّلُ الْآيَاتِ لَعَلَّكُمْ بِلِقَاءِ رَبِّكُمْ تُوقِنُونَ ۝ ۲ ۚ وَهُوَ الَّذِي

तफसील इरमाया है आयतोंकी, कि तुम अपने परवरदिगारसे मिलने पर यकीन कर लो (२) और वोही है जिसने

مَدَّ الْأَرْضَ وَجَعَلَ فِيهَا رَوَاسِيَ وَأَنْهَارًا وَمِنْ كُلِّ الشَّجَرِ

डेवा दी जमीन, और पैदा इरमा दिया उसमें पहाड़ोंकी और नहरोंकी. और हर तरडेके इलोंसे

جَعَلَ فِيهَا رَوْحَيْنِ اثْنَيْنِ يُغْشَىٰ الْبَيْلَ النَّهَارُ إِنَّ فِي ذَلِكَ

पैदा इरमा दिया दो दो किस्मके, हांप लेता है रातसे दिनको, बेशक उनमें जरर

لَايَاتٍ لِّقَوْمٍ يَتَفَكَّرُونَ ۝ ۳ ۚ وَفِي الْأَرْضِ قِطْعٌ مِّنْ بَحْرٍ مَّجْثَمٍ

निशानियां हें उनके लिये जो गौरो झिक करें (३) और जमीनमें कर्ठ कतअ हें आस पास, और बाग हें

مِّنْ أَعْتَابٍ وَزَّرَعٌ وَأُخَيْلٌ صِنَوَانٌ وَغَيْرُ صِنَوَانٍ يُسْقَىٰ بِمَاءٍ وَاحِدٍ

अंगूर वाले, और भेती है, और भजूरके दरभ्त अक जउसे कर्ठ, और अलग अलग. दिया जाता है अक ही पानी...

وَنُقِصِّلُ بَعْضَهَا عَلَىٰ بَعْضٍ فِي الْأُكُلِ ۚ إِنَّ فِي ذَلِكَ لَآيَاتٍ

और बढा देते हें उम उनमेंसे किसीकी दूसरे पर पानेमें. बेशक उनमें जरर निशानियां हें

لِّقَوْمٍ يَعْقِلُونَ ۝ ۴ ۚ وَإِنْ تَعْجَبْ فَعَجَبٌ قَوْلُهُمْ ۖ إِذَا كُنَّا ثَرَاتًا

उनके लिये जो अकल से कामलें (४) और अगर तुम तअज्जुब करना याहो, तो अज्जुब थीज है उनका यह डेउना, कि क्या जब उम मिडी हो गये,

ءَاِنَّا لَفِي خَلْقٍ جَدِيدٍ ۗ اُولٰٓئِكَ الَّذِيْنَ كَفَرُوْا بِرَبِّهِمْ ۗ وَاُولٰٓئِكَ

तो क्या नई बनावटमें आअंगे?.. यह हैं जिन्होंने ईश्वर कर दिया अपने परवरदिगारका. और यह हैं कि

الْاَعْلٰى فِىۡۤ اَعْنَاقِهِمْ ۗ وَاُولٰٓئِكَ اَصْحٰبُ النَّارِ ۗ هُمْ فِيْهَا خٰلِدُوْنَ ۗ

तो क हैं उनकी गरदनमें. और यही हैं जहन्नमवाले. इसमें हमेशा रहनेवाले (प)

وَيَسْتَعْجِلُوْنَكَ بِالسِّيْءَةِۗ قَبْلَ الْحَسَنَةِ ۗ وَاَقْدَحْتَ مِنْ قَبْلِهِمْ

और जल्दी मचाते हैं तुमसे अजाबकी, रहमतसे पहले, डावांकि गुजर चुकी है उनसे पहले काफ़िरों पर

الْمَثَلٰتِ ۗ وَاِنَّ رَبَّكَ لَذُوۡ مَعْرِفَةٍۗ لِلنَّاسِ عَلَىٰ ظُلْمِهِمْ ۗ وَاِنَّ

सजाअं. और बेशक तुम्हारा परवरदिगार लोगों पर भगिंकरत वाला है, उनके अंधेर मचाने पर भी. और बेशक

رَبَّكَ لَشَدِيْدُ الْعِقَابِ ۙ وَيَقُوْلُ الَّذِيْنَ كَفَرُوْا لَوْلَاۤ اَنْزَلَ

तुम्हारा परवरदिगार ज़रूर सप्त अजाब देने वाला है (६) और केहते हैं जिन्होंने ईश्वरको पेशा बना लिया है, कि “क्यूंके नहीं उतारी

عَلَيْهِ اٰیَةٌۭ مِنْۢ رَبِّهِ ۗ اِنَّمَاۤ اَنْتَ مُنذِرٌ ۗ وَّلِكُلِّ قَوْمٍ هَادٍ ۗ اِنَّ

जाती उन पर कोई निशानी उनके परवरदिगारकी तरफसे.’ तुम सिर्फ डरानेवाले हो और हर कौमके रहनुमा (७) अल्लाह

يَعْلَمُ مَا تَحْمِلُ كُلُّ اُنْثٰى ۗ وَمَا تَغِيْضُ الْاَمْرٰحَامُ ۗ وَمَا تَزِدُّ اَدۡ

जानता है जो पेटमें लेती है हर मादा, और जो घटते बढ़ते हैं सारे रहम.

وَكُلُّ شَيْءٍ عِنْدَهُۥ بِقَدَرٍ ۙ عِلْمُ الْغَيْبِ وَالشَّهَادَةِ الْكَبِيْرُ

और हर चीज उसके यहां अक मिकदारसे है (८) जाननेवाला है गैब व शहादतका, बाडाई वाला

الْمُتَعَالِ ۙ سَوَآءٌ مِّنْكُمْ مَّنْ اَسَرَ الْقَوْلَ ۗ وَمَنْ جَهَرَ بِهٖ ۗ وَمَنْ

बुलन्दोबाला (९) ज्वाह तुममें कोई चुपके बात करे, ज्वाह जोरसे, और ज्वाह

هُوَ مُسْتَخْفٍۭ بِاللَّيْلِ ۗ وَسَارِبٌۭ بِالنَّهَارِ ۙ لَهُۥ مُعَقَّبٰتٌ مِّنۢ بَيْنِ

कोई छुपे रातमें, या राह चले दिनको (१०) उसके लिये बढली वाली उस्तियां हैं, उस

يَدَيْهِ ۗ وَمِنْ خَلْفِهٖ يُحَفِّظُوْنَہٗۗ مِنْ اَمْرِ اللّٰهِ ۗ اِنَّ اللّٰهَ لَا يُغَيِّرُ

के आगे और पीछे, जो निगरानी करे उसकी अल्लाहके हुकमसे. बेशक अल्लाह नहीं पलटता

مَا بِقَوْمٍ حَتّٰى يُغَيِّرَۗ مَا بِاَنْفُسِهِمْ ۗ وَاِذَاۤ اَرَادَ اللّٰهُ بِقَوْمٍ سُوْٓءًا

किसी कौमको, यहां तक कि वोह पलट दें कुछ अपनेको. और जब ईरादा कर लिया अल्लाहने किसी कौमके लिये अजाबका,

فَلَا مَرَدَّ لَهُ وَمَا لَهُمْ مِّنْ دُونِهِ مِّنْ ذَا لٍ ۝۱۱ هُوَ الَّذِي يُرِيكُمْ

तो फिर उसका फिरना नहीं। और नहीं है उनका अल्लाहको छोड़ कर कोई मद्दगार (११) वोही है जो दिखाता है तुमको

الْبَرْقِ خَوْفًا وَطَمَعًا وَيُنشِئُ السَّحَابَ الثِّقَالَ ۝۱۲ وَيَسْبِغُ الرِّعْدُ

बिजली, डराने और लवयानेको, और उठाता है बादल भारी भारी (१२) और गरज उसकी पाकी

بِحَمْدِهِ وَالْمَلَكُوتُ مِنْ خَيْفَتِهِ ۚ وَيُرْسِلُ الصَّوَاعِقَ فَيُصِيبُ

जाहिर करती है हम्दके साथ, और इरिश्ते उसके डरसे। और भेजता है कड़कको, फिर पड़ोया देता है उस

بِهَآءِ مَن يَشَاءُ وَهُمْ يُجَادِلُونَ فِي اللَّهِ وَهُوَ شَدِيدُ الْحِسَابِ ۝۱۳

को जिसको चाहे। और वोह लोग तो जगडते हैं अल्लाहके बारेमें, डावांकि वोह सप्त गिरफ्तवाला है (१३)

لَهُ دَعْوَةُ الْحَقِّ وَالَّذِينَ يَدْعُونَ مِن دُونِهِ لَا يَسْتَجِيبُونَ

उसीके लिये है उककी हुआ पुकार। और जो लोग पुकारते हैं उसको छोड़ कर इरिश्तोंको, तो वोह नहीं जवाब देते

لَهُمْ شَيْءٌ إِلَّا كِبَاسٌ كَفِيَهِ إِلَى الْمَاءِ لِيَبْلُغَ فَاهُ وَمَا هُوَ

उन्हें कुछ, मगर जैसे कोई अपनी दोनों डबेवी डेलाअे पानीकी तरफ, कि वोह मुंहमें पड़ोय जाअे, और वोह

بِبَالِغِهِ ۚ وَمَا دَعَاءُ الْكٰفِرِينَ إِلَّا فِي ضَلٰلٍ ۝۱۴ وَلِلَّهِ يَسْجُدُ

पड़ोयनेवाला नहीं। और नहीं है काफिरोंकी हुआ, मगर भटकती भडकती (१४) और अल्लाह हीके लिये सजद

مِّن فِي السَّمٰوٰتِ وَالْاَرْضِ طَوْعًا وَكَرْهًا وَظَلَمَهُم بِالْعُدْوٰ

करते हैं जो आस्मानोंमें और जमीनमें हैं, अमशुशी व अमजबूरी, और उनके साथे सुब्द

وَالْاَصٰلِ ۝۱۵ قُلْ مَن رَّبُّ السَّمٰوٰتِ وَالْاَرْضِ قُلْ اللّٰهُ قُلْ

व शाम (१५) सवाल करो “कि कौन पालनेवाला है आस्मानों और जमीनका ?” जवाब भी बता दो कि “अल्लाह”.

اَفَاتَّخَذْتُمْ مِّن دُونِهِ اَوْلِيَاءَ لَا يَمْلِكُونَ لِاَنْفُسِهِمْ نَفْعًا وَّ

पूछो तो क्या तुमने बना लिया उसको छोड़ कर मुकाबलेके मद्दगार, जो नहीं माविक हैं फुद अपने नइअ

لَا ضَرًّا قُلْ هَلْ يَسْتَوِي الْاَعْمٰى وَالْبَصِيْرَةُ اَمْ هَلْ تَسْتَوِي

व नुकसानके.” पूछो कि “क्या बराबर हैं अंधे और अंभियारे ? या क्या बराबर हैं

الظُّلُمٰتُ وَالنُّوْرَةُ اَمْ جَعَلُوْا لِلّٰهِ شُرَكَاءَ خَلَقُوا الْخَلْقَ فَتَشَابِهَ

तारीकियां और उजावा ? या बना लिया है अल्लाहके कर्ष शरीक, जिन्होंने पैदा किया, मिष्व पैदा करने अल्लाहके, तो मिलजुल गर्ध

الْحَقُّ عَلَيْهِمْ قُلِ اللَّهُ خَالِقُ كُلِّ شَيْءٍ وَهُوَ الْوَاحِدُ الْقَهَّارُ ﴿۱۴﴾

दोनोकी बनावट उनके तौर पर.” तुम केड दो, “कि अल्लाह डर चीजका बनानेवाला है, और वोही अकेला सब पर गाविभ है’ (१६)

أَنْزَلَ مِنَ السَّمَاءِ مَاءً فَسَالَتْ أَوْدِيَةٌ بِقَدَرِهَا فَاحْتَمَلَ

बरसाया धुल-हीसे पानी, तो बेडने लगे नाले अपनी वुस्मत भर. ड़िर उछाला

السَّيْلُ زَبَدًا رَابِيًا وَمِمَّا يُوقِدُونَ عَلَيْهِ فِي النَّارِ ابْتِغَاءَ

भडावने भढी यढी आग. और वोड, जिसे दडकाते हैं आगमें, ध्वाडिशमें

حَلِيَّةٍ أَوْ مَتَاعٍ زَبَدٌ مِّثْلَهُ كَذَلِكَ يَضْرِبُ اللَّهُ الْحَقَّ وَال

गडना, या सामानके आग, है उसीके मिध्व. ँस तरड जभुल मिध्व डरमाता है अल्लाड, डक व

الْبَاطِلَ ۚ فَمَا الرَّبُّ فَيَذَرُ هَبًّا خَفِيفًا وَأَقَامًا يَنْفَعُ النَّاسَ

भातिलकी.. पस आग तो दूर डो जाती है भेकार डो कर, और जो लोगोंके लिये मुडीद है

فِيكَتُّ فِي الْأَرْضِ كَذَلِكَ يَضْرِبُ اللَّهُ الْأَمْثَالَ ﴿۱۵﴾ لِلَّذِينَ

वोड रड जाती है जमीनमें. ँस तरड जभुल मिध्व भयान करता है अल्लाड (१७) जिन्डोंने

اسْتَجَابُوا لِرَبِّهِمُ الْحَسَنَىٰ وَالَّذِينَ لَهُمْ نَجِيبُونَ لَهُ كَوَاتٍ

कभूल कर लिया अपने परवरदिगारके पैगामको उनकी नजात अस्थी है... और जिन्डोंने नडी कभूल किया उसे, अगर उनका

لَهُمْ مَا فِي الْأَرْضِ جَمِيعًا وَمِثْلَهُ مَعَهُ لَا فُتْدَ وَابٍ ۚ

डो जाअे जो कुछ जमीनमें है सब, और उसके साथ उसके बराबर और मिला कर सडका कर देते,

أُولَٰئِكَ لَهُمْ سُوءُ الْحِسَابِ ۚ وَمَا وَرَهُمْ جَهَنَّمُ وَبِئْسَ الْمِهَادُ ﴿۱۶﴾

सभको, तो भी वोही हैं जिनके लिये बुरा डिसाभ है... और उनका डिकाणा जडन्म है. और डितना बुरा बिडीना है (१८)

أَفَمَنْ يَعْلَمُ أَنَّمَا أُنزِلَ إِلَيْكَ مِنْ رَبِّكَ الْحَقُّ كَمَنْ هُوَ

तो क्या जो जानता है डि जो कुछ नाजिल डरमाया गया है तुम्हारी तरड, तुम्हारे परवरदिगारकी तरडसे डीक दुरुस्त है,

أَعْمَىٰ ۚ إِنَّمَا يَتَذَكَّرُ أُولُو الْأَلْبَابِ ﴿۱۷﴾ الَّذِينَ يُوَفُّونَ بِعَهْدِ

अैसा है जैसे, कोर अंधा ? नसीडत कभूल करते हैं सिर्क अकलवाले (१८) जो पूरा करें अल्लाडके

اللَّهِ وَلَا يَنْقُضُونَ الْعَيْثُقَ ۚ وَالَّذِينَ يَصِلُونَ مَا أَمَرَ

अडदकी, और न तोडें मुआडदाको (२०) और जो मिलाअें जिसका डुकम दिया

رَبِّهِمُ
عَلِيَّةٍ

الَّذِينَ
يُوَفُّونَ

اللَّهُ بِهِ أَنْ يُوصَلَ وَيَخْشَوْنَ رَبَّهُمْ وَيَخَافُونَ سُوءَ الْحِسَابِ ۝

अल्लाहने कि मिलाया ज्ञान, और उरें अपने परवरदिगारको, और भौक भाअें हिसाबके अज्ञानमे बढका (२१)

وَالَّذِينَ صَبَرُوا ابْتِغَاءَ وَجْهِ رَبِّهِمْ وَأَقَامُوا الصَّلَاةَ وَأَنفَقُوا

और जिन्होंने सभ्र किया अपने परवरदिगारकी भुशूदीके लिये, और पाबन्दी की नमाजकी, और भर्च किया

مِمَّا رَزَقْنَاهُمْ سِرًّا وَعَلَانِيَةً وَوَدَّعُوا وَنَ بِالْحَسَنَةِ السَّيِّئَةِ

जो हमने दे रभा है उरें, छुपा कर और सबके सामने, और जो टाल देते हैं बुराईको भलाई करनेसे,

أُولَئِكَ لَهُمْ عُقْبَى الدَّارِ ۝ جَدُّ عَدْنٍ يَدْخُلُونَهَا وَمَنْ

वोह हें, कि उन्हीके लिये है घरका अज्ञानमे भेर (२२) सदा बहार भागोंका, जिसमें वोह दाभिल होंगे. और जो

صَلَحَ مِنْ آبَائِهِمْ وَأَرْوَاجِهِمْ وَذُرِّيَّتِهِمْ وَالسَّلِيلِكَةُ

लाईक हूअे, उनके बापदादे, और उनकी भीवियां, और उनकी औलाद, और इरिशते

يَدْخُلُونَ عَلَيْهِمْ مِنْ كُلِّ بَابٍ ۝ سَلَّمَ عَلَيْكُمْ بِمَا صَبَرْتُمْ

दाभिल होंगे उनकी भिदमतों पर, हर दरवाजेसे (२३) यूं कि सलामती है तुम पर, जो तुमने सभ्र किया.

فَنِعْمَ عُقْبَى الدَّارِ ۝ وَالَّذِينَ يَنْقُضُونَ عَهْدَ اللَّهِ مِنْ

तो कितना अरथा है घरका अज्ञानमे भेर (२४) और जो तोड डालें अल्लाहके अहदको

بَعْدِ مِيثَاقِهِ وَيَقْطَعُونَ مَا أَمَرَ اللَّهُ بِهِ أَنْ يُوصَلَ وَ

उसको मजभूत कर लेनेके भा'द, और काट हें जिसको हुकम दिया अल्लाहने मिलानेका, और

يُفْسِدُونَ فِي الْأَرْضِ ۝ أُولَئِكَ لَهُمُ اللَّعْنَةُ وَلَهُمْ سُوءُ الدَّارِ ۝

इसाद मयाअें जमीनमें, वोह हें कि उन्हीके लिये ला'नत है, और उनके लिये है घरका बुरा होना (२५)

اللَّهُ يَبْسُطُ الرِّزْقَ لِمَنْ يَشَاءُ وَيَقْدِرُ ۝ وَفَرِحُوا بِالْحَيَاةِ

अल्लाह कुशादा इरमाता है रोजीकी जिसके लिये चाहे, और वोही तंग करता है. और अवाम तो मगन रहे दुन्यावी जिन्दगी

الدُّنْيَا ۝ وَمَا الْحَيَاةُ الدُّنْيَا فِي الْآخِرَةِ إِلَّا مَتَاعٌ ۝ وَيَقُولُ

में, हावांकि नहीं है दुन्यावी जिन्दगी आभिरत, मगर थन्द दिनका ठहरना (२६) और बकते हें

الَّذِينَ كَفَرُوا أُولَئِكَ نَزَّلَ عَلَيْهِمْ آيَةٌ مِنْ رَبِّهِمْ ۝ قُلْ إِنَّ اللَّهَ

जिन्होंने ईश्वरको भेशा बना लिया, कि "क्यूंनहीं उतारी जती ईन नबी पर कौई निशानी उनके परवरदिगारकी?" जवाब देदे, "कि हकीकत यह है अल्लाह

يُضِلُّ مَنْ يَشَاءُ وَيَهْدِي إِلَيْهِ مَنْ أُنَابَ ۗ الَّذِينَ آمَنُوا

बेराह रभे जिसको चाहे, और अपनी राह पर लाता है जो उसकी तरफ़ लौटा” (२७) जो लोग सब मान गये,

وَتَطْمِئِنُّ قُلُوبُهُمْ بِذِكْرِ اللَّهِ ۗ أَلَا بِذِكْرِ اللَّهِ تَطْمِئِنُّ الْقُلُوبُ ۝۱۸

और उनके दिल यैन पाते हैं अल्लाहके जिकसे, याद रभो कि अल्लाहके जिकसे यैन पा जाते हैं दिल (२८)

الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ طُوبَىٰ لَهُمْ وَحَسُنَ مَا يُبَدَّلُونَ ۝۱۹

जो लोग सब मान गये और नेक काम किये, भुशभबरी है उनके लिये और अ-जामकी भैरियत (२८)

كَذَلِكَ أَرْسَلْنَا فِي أُمَّةٍ قَدْ خَلَتْ مِنْ قَبْلِهَا أُمَمٌ لِّتَتْلُوا

ईसी तरह रसूल बनाया हमने तुम्हें ऐसी उम्मतमें, कि बेशक हो गुजरी हैं उनसे पहले कई उम्मतें, ताकि तिलावत

عَلَيْهِمُ الذِّكْرَىٰ أَوْ حِينًا إِلَيْكَ وَهُمْ يَكْفُرُونَ بِالرَّحْمَنِ ۗ قُلْ

करो उन पर जो वही बेजो हमने तुम्हारी तरफ़, और वोह लोग ई-कार कर रहे हैं रहमानका. तुम जता हो कि

هُوَ رَبِّي ۗ لَا إِلَهَ إِلَّا هُوَ عَلَيْهِ تَوَكَّلْتُ وَإِلَيْهِ مَتَابِ ۝۲० وَلَوْ أَنَّ

“वोही मेरा परवरदिगार है, नहीं है कोई मा’बूद उसके सिवा. उसी पर मैंने भरोसा किया, और उसीकी तरफ़ मेरा लौटना है” (३०) और वोह भुक्तिर

قُرْآنًا سِيرَتٍ بِهِ الْجِبَالُ أَوْ قُطِعَتْ بِهِ الْأَرْضُ أَوْ كَلِمَةٍ

ही रहते, गो बिलाशुभक कुरआन, टाव दिये जाते उसके जरीअसे पहाड या चिथडे कर दी जाती जमीन उससे, या भात चीत करादी जाती

النَّوْتَىٰ ۗ بَلْ لِلَّهِ الْأَمْرُ جَمِيعًا ۗ أَفَلَمْ يَأْتِيسِ الَّذِينَ آمَنُوا

उसके वसीलेसे मुर्दासे. बल्कि अल्लाह ही के लिये है सारा इफ्तियार. तो क्या नहीं नाउम्मीद हूअे जो ईमान ला चुके, ईस

أَنْ لَّو يَشَاءُ اللَّهُ لَهْدَى النَّاسَ جَمِيعًا ۗ وَلَا يَزَالُ الَّذِينَ

भातसे कि अगर अल्लाह चाहता, तो सब लोगोंको राह दे देता. और हमेशा उन्हें जो

كَفَرُوا تُصِيبُهُمْ بِمَا صَنَعُوا قَارِعَةٌ أَوْ تَحُلُّ قَرِيبًا مِّنْ دَارِهِمْ

काकिर हैं, पछोंयती रहेगी उनके किये करतूतकी वजहसे धमकी, या उतरेगी उनके घरोंसे नजदीक,

حَتَّىٰ يَأْتِيَ وَعْدُ اللَّهِ ۗ إِنَّ اللَّهَ لَا يُخْلِفُ الْوَعْدَ ۗ وَلَقَدْ

यहां तक कि आ जाअे अल्लाहका वा’दा. बेशक अल्लाह, नहीं बिलाक इरमाता वा’देका (३१) और बिलाशुभक

اسْتَهْزَيْ بِرُسُلٍ مِّن قَبْلِكَ فَأَمَلَيْتُ لِلَّذِينَ كَفَرُوا ثُمَّ

हके किये गये रसूलोंसे तुमसे पहले, तो मोहलत दे दी मैंने उन्हें जो काकिर हैं, किर

أَخَذَتْهُمْ فَكَيْفَ كَانَ عِقَابِ ۗ أَفَسَنْ هُوَ قَائِمٌ عَلَى كُلِّ

પકડા મેંને ઉન્હે... તો કેસા કુછ થા મેરા અજાબ (૩૨) તો કયા હૈ કોઈ, વોહ અલ્લાહ તો હર હસ્તી પર નિગરાની

نَفْسٍ بِمَا كَسَبَتْ ۗ وَجَعَلُوا لِلَّهِ شُرَكَاءَ ۗ قُلْ سَمُّوهُمْ أَمْ تُنَبِّئُونَهُ

ફરમાનેવાલા હૈ જો ઉનકે કરતૂત હોં. ઓર કાફિરોને બના ડાલે અલ્લાહકે કઈ શરીક. સવાલ કરો કિ “ઉનકે નામ તો બતાઓ યા ખબર

بِمَا لَا يَعْلَمُ فِي الْأَرْضِ أَمْ يَظَاهِرُونَ الْقَوْلَ ۖ بَلْ زُيِّنَ لِلَّذِينَ

દે રહે હો અલ્લાહકો ઉસકી, જો ઉસકે ઈલ્મમેં જમીન ભરમેં નહીં હૈ, યા દિખાવેકી બોલી હૈ.” બલ્કિ ભલા લગને લગા

كُفْرًا وَمَكْرَهُمْ وَصُدُّوا عَنِ السَّبِيلِ ۗ وَمَنْ يُضِلِلِ اللَّهُ فَمَا

કાફિરોકો અપના ફરેબ ઓર રોક દિયે ગએ રાહસે. ઓર જિસે બેરાહ રખે અલ્લાહ, તો નહીં હૈ

لَهُ مِنْ هَادٍ ۗ لَهُمْ عَذَابٌ فِي الْحَيَاةِ الدُّنْيَا وَلِعَذَابُ الْآخِرَةِ

ઉસકા કોઈ રહનુમા (૩૩) ઉનકે લિયે અજાબ હૈ દુન્યાવી જિન્દગીમેં, ઓર બેશક આખિરતકા

أَشْقَى ۗ وَمَا لَهُمْ مِنَ اللَّهِ مِنْ وَّاقٍ ۗ مَثَلُ الْجَنَّةِ الَّتِي وَعَدَ

અજાબ ઝૂયાદા સખત હૈ. ઓર નહીં હૈ ઉનકા અલ્લાહસે કોઈ બચાનેવાલા (૩૪) જન્નતકા બયાન હૈ, જિસકા વા’દા કિયા ગયા

الْمُتَّقُونَ ۗ تَجْرِي مِنْ تَحْتِهَا الْأَنْهَارُ ۗ كُلُّهَا دَائِمٌ وَظِلُّهَا تِلْكَ

ડરવાલોંકો, બહતી હૈ ઉસકે નીચે નહરેં. ઉનકે મેવે ઓર સાએ સદાબહાર. યહ

عُقَبَى الَّذِينَ اتَّقَوْا ۗ وَعُقَبَى الْكُفْرِينَ النَّارُ ۗ وَالَّذِينَ

અન્જામ હૈ ઉનકા જો ડરા કિયે. ઓર કાફિરોંકા અન્જામ આગ હૈ (૩૫) ઓર જિન્હે

آتَيْنَهُمُ الْكِتَابَ يَفْرَحُونَ بِمَا أَنْزَلَ إِلَيْكَ ۗ وَمِنَ الْأَحْزَابِ

દી હૈ પહલે હમને કિતાબ, વોહ ખુશ હોતે ઉસસે જો ઉતારા ગયા તુમ્હારી તરફ, ઓર કાફિરોંકી પાર્ટિયોંમેંસે વોહ હૈ,

مَنْ يُنْكِرْ بَعْضَهُ ۗ قُلْ إِنَّمَا أُمِرْتُ أَنْ أَعْبُدَ اللَّهَ وَلَا أَشْرِكُ

જો ઈન્કાર કર દેતા હૈ ઉસમેંસે કુછકા. તુમ સબસે કેહ દો “કિ મુઝે યહી હુકમ દિયા ગયા હૈ કિ અલ્લાહકો મા’બૂદ જાનૂં ઓર ઉસકા કોઈ શરીક

بِهِ ۗ إِلَيْهِ أَدْعُوا وَإِلَيْهِ مَأْبٍ ۗ وَكَذَلِكَ أَنْزَلْنَاهُ حُكْمًا وَعَرَبِيًّا ۗ

ન બનાઉં. ઉસીકી તરફ મેં ખુલા રહા હૂં ઓર ઉસીકી તરફ મેરા લોટના હૈ’ (૩૬) ઓર ઈસી તરહ ઉતારા હમને હુકમે આમ અરબી જબાનમેં.

وَلِيَّنِ اتَّبَعَتْ أَهْوَاءَهُمْ بَعْدَ مَا جَاءَكَ مِنَ الْعِلْمِ ۗ مَا لَكَ

ઓર અગર તુમ બિલ્કર્હ, પીછે ચલ પડતે ઈન કાફિરોંકી ખ્વાહિશોંકે, બા’દ ઈસકે કિ આ ચુકા થા તુમ્હેં ઈલ્મ, તો ન રહ જાતા તુમ્હારા

مِنَ اللّٰهِ مِنْ وَّرَیِّ وَلَا وَاقٍ ۝۳۵ وَلَقَدْ اَرْسَلْنَا رُسُلًا مِّنْ قَبْلِكَ

अल्लाहकी तरफसे कर्ण भेजनेवाला (उ३) और भेजक भेजा हमने कर्ण रसूल तुमसे पहले

وَجَعَلْنَا لَهُمْ اَزْوَاجًا وَذُرِّيَّةً ۝۳۶ وَمَا كَانَ لِرَسُولٍ اَنْ يَّاتِيَ

और किये हमने उनकी भीवियां और औलाद. और नहीं है किसी रसूलको, कि वे ही आये

بِآيَةٍ اِلَّا يَأْذِنَ اللّٰهُ ۝۳۷ لِكُلِّ اَجَلٍ كِتَابٌ ۝۳۸ يَمْحُو اللّٰهُ مَا يَشَاءُ

निशानी, मगर अलाहके हुकमसे. हर मुदत लिपी हूँ है (उ८) अल्लाह मिटाये जिसे चाहे,

وَيُثَبِّتُ ۝۳۹ وَوَعِنْدَا اَمْرِ الْكِتَابِ ۝۴۰ وَاِنْ قَاتُلْتُمُوهُمْ فَبَعْضُ الَّذِي

और वोही थाबित भी रहता है. और उसके पास है लिपे हूँके बुन्याद (उ८) और अगर हम टिभा दें तुम्हीको भा'ज वा'दा, जो हम देते हैं

نَعْدُهُمْ اَوْ تَتَوَقَّيْتُكَ فَاِنَّمَا عَلَيْكَ الْبَلْغُ وَعَلَيْنَا الْحِسَابُ ۝۴१

उन्हें या तुम्हारी मुदत पूरी कर दें, तो तुम पर सिर्फ़ पलोंचा देना है, और हमीं पर हिसाब लेना है (४०)

اَوْ لَمْ يَرَوْا اَنَّا نَأْتِي الْاَرْضَ نَنْقُصُهَا مِنْ اَطْرَافِهَا ۝۴२ وَاللّٰهُ

क्या उन्हें सुझाई नहीं देता, कि हम घटाते जा रहे हैं उनकी अराजी, आभादीको हर तरफसे. और अल्लाह

يَحْكُمُ لَمْعَقَبٍ لِّحُكْمِهِ ۝۴३ وَهُوَ سَرِيْعُ الْحِسَابِ ۝۴४ وَقَدْ مَكَرَ

हुकम इरमाता है, कोर्ण हटानेवाला नहीं उसके हुकमका. और वोह जल्द हिसाब करनेवाला है (४१) और भेजक भुभ

الَّذِيْنَ مِنْ قَبْلِهِمْ فِدْلَهُ السَّكْرُ جَمِيْعًا يَعْلَمُ مَا تَكْسِبُ

दांभ खले हैं जो उनसे पहलेके हैं, तो अल्लाह हीके लिये सारी तदबीर. वोह जानता है जो कमाई करे

كُلُّ نَفْسٍ ۝۴५ وَسَيَعْلَمُ الْكُفْرُ لِسَنِّ عُقْبَى الدَّارِ ۝۴६ وَيَقُولُ

कोर्ण शप्स. और जल्द जान लेंगे कुफ़र, कि किसके लिये है घरका अजामे भेर (४२) और भक देते हैं

الَّذِيْنَ كَفَرُوا لَسْتَ مُرْسَلًا ۝۴७ قُلْ كَفَى بِاللّٰهِ شَهِيدًا بَيْنِيْ

काकिर, “कि तुम रसूल ही नहीं हो..” जवाब दे दो कि “अल्लाह काफ़ी गवाह है मेरे

وَبَيْنَكُمْ ۝۴८ وَمَنْ عِنْدَا عِلْمُ الْكِتَابِ ۝

और तुम्हारे दरमियान. और वोह जिसके पास किताबका ठहम है” (४३)

سُوْرَةُ اِبْرٰهِيْمَ
۵۳

بِسْمِ اللّٰهِ الرَّحْمٰنِ الرَّحِيْمِ

سُوْرَةُ اِبْرٰهِيْمَ
۵۳

सूरअे ईब्राहीम मकिक्क्या

नामसे अल्लाहके बडा महरबान बप्शानेवाला

आयात पर

الَّذِي كَتَبَ أَنْزَلْنَاهُ إِلَيْكَ لِتُخْرِجَ النَّاسَ مِنَ الظُّلُمَاتِ إِلَى

अलीक-लाम-रा... किताब है, नाज़िल इरमाया डमने उसको तुम्हारी तरफ, ताकि निकाल दो तुम लोगोंको तारीकियोंसे

النُّورِ ۙ بِإِذْنِ رَبِّهِمْ إِلَى صِرَاطٍ الْعَزِيزِ الْحَمِيدِ ۝۱۱ اللَّهُ الَّذِي

उजालेकी तरफ... उनके परवरदिगारके हुकमसे, उजलतवाले सराहे डूअे (१) अल्लाहकी राहकी तरफ, वोड कि

لَهُ مَا فِي السَّمٰوٰتِ وَمَا فِي الْاَرْضِ ۗ وَوَيْلٌ لِّلْكَافِرِيْنَ مِنْ

उसीका है जो कुछ आरमानोंमें है, और जो कुछ जमीनमें है, और डलाकी है काकिरोंकी

عَذَابٍ شَدِيْدٍ ۝۱۲ الَّذِيْنَ يَسْتَحْبِبُوْنَ الْحَيٰوةَ الدُّنْيَا عَلٰى

सप्त अजाबसे (२) जो हिलसे बढाअे दु-यावी जिन-दगीको

الْاٰخِرَةِ ۗ وَيَصُدُّوْنَ عَنْ سَبِيْلِ اللّٰهِ وَيَبْغُوْنَهَا عَوْجًا ۗ

आभिरत पर. और रोकें अल्लाहकी राहसे, और याहें उसे कज.

اُولٰٓئِكَ فِيْ ضَلٰلٍ بَعِيْدٍ ۝۱۳ وَمَا اَرْسَلْنَا مِنْ رَّسُوْلٍ اِلَّا بِلِسٰنٍ

वोड लोग दराज गुमराहीमें हैं (३) और नहीं भेजा डमने कोर रसूल, मगर अपनी कौमकी

قَوْمٍ لِّيُبَيِّنَ لَهُمْ فَيُضِلُّ اللّٰهُ مَنْ يَّشَاءُ وَيَهْدِيْ مَنْ يَّشَاءُ ۗ وَ

जबानमें, ताकि वोड बयान कर दें उनसे, फिर बेराड रभे अल्लाह जिसे याडे, और राह दिभाअे जिसे याडे. और

هُوَ الْعَزِيزُ الْحَكِيْمُ ۝۱۴ وَقَدْ اَرْسَلْنَا مُوسٰى بِآيٰتِنَا اَنْ اَخْرِجْ قَوْمَكَ

वोड उजलतवाला डिकमतवाला है (४) और बेशक भेजा डमने मूसाको अपनी निशानियोंके साथ, कि निकाल ले जाओ अपनी

مِنَ الظُّلُمٰتِ اِلَى النُّوْرِ ۗ وَذَكَرْنٰهُمْ بِآيٰتِنَا اللّٰهُ اِنَّ فِيْ ذٰلِكَ لَاٰيٰتٍ

कौमको अंधेरियोंसे उजालेकी तरफ... और याद दिवाओ उन्हें अल्लाहके दिन. बेशक उनमें निशानियां हैं

لِكُلِّ صَبَّارٍ شَكُوْرٍ ۝۱۵ وَاذْ قٰلَ مُوسٰى لِقَوْمِهِ اذْكُرُوْا نِعْمَةَ اللّٰهِ

डर सभ्र करनेवाले शुक गुजारके लिये (५) और जबकि कडा मूसाने अपनी कौमको, कि याद करो अल्लाहकी ने'मत

عَلَيْكُمْ اِذْ اَنْجٰكُمْ مِنْ اِلٍ فِرْعَوْنَ يَسُوْمُوْكُمْ سُوْءَ الْعَذَابِ

अपने ठीपर, जबकि बया लिया तुमको फिराओंनियोंसे, कि जो भुरी तरड तुमको सताते रहे,

وَيَذِيْحُوْنَ اَبْنَآءَكُمْ وَيَسْتَحْيُوْنَ نِسَاءَكُمْ ۗ وَفِيْ ذٰلِكَ بَلَاٌۭءٌ

और तुम्हारे बेटोंको जल कर देते, और तुम्हारी बेटियां जिन-दा छोड रभते. और इन डालातमें तुम्हारे

مَنْ رَبِّكُمْ عَظِيمٌ ۝ وَإِذْ تَأَذَّنَ رَبُّكُمْ لَئِن شَكَرْتُمْ لَأَزِيدَنَّكُمْ

परवरद्विगारकी तरफसे बड़ी आजमाईश रली (६) और जबकि ओ'वान इरमा दिया तुम्हारे परवरद्विगारने, कि अगर तुम शुक्र अदा करते रहते, तो

وَلَئِن كَفَرْتُمْ إِنَّ عَذَابِي لَشَدِيدٌ ۝ وَقَالَ مُوسَىٰ إِنَّ تَكْفُرًا

हम जरूर ज़यादा देंगे तुमको, और अगर नाशुकीकी, तो मेरी सजा बड़ी सप्त है (७) और कदा मूसाने अगर नाशुके छो

أَنْتُمْ وَمَنْ فِي الْأَرْضِ جَمِيعًا ۚ قَالَ اللَّهُ لَعْنَىٰ حَسِيدٍ ۝ أَلَمْ

जाओ तुम, और सब जो जमीनमें हैं, तो भी बिलाशुबह अल्लाह, जरूर बेपरवाह सराहा हुआ है (८) क्या नहीं

يَأْتِكُمْ نَبُوءُ الَّذِينَ مِنْ قَبْلِكُمْ قَوْمٌ نُوحٍ وَعَادٌ وَشُرُودَةٌ وَ

आई तुम्हारे पास जबरें उनकी, जो तुमसे पहलेके हैं, कोमे नूह व आद व शमूद... और

الَّذِينَ مِنْ بَعْدِهِمْ ۚ لَا يَعْلَمُهُمْ إِلَّا اللَّهُ ۚ جَاءَتْهُمْ رُسُلُهُمْ

जो उनके बाद हैं.. उन्हें कोन जाने सिवा अल्लाहके. लाओ उनके पास उनके रसूल

بِالْبَيِّنَاتِ فَرَدُّوا أَيْدِيَهُمْ فِي أَفْوَاهِهِمْ وَقَالُوا إِنَّا كَفَرْنَا بِمَا

रोशन दलीलें, तो लौटा लिये उन्होंने अपने हाथ अपने मुँहोंमें, और बकने लगे कि हमारा इन्कार है जिसे

أُرْسِلْتُمْ بِهِ وَإِنَّا لَفِي شَكٍّ مِمَّا تَدْعُونَنَا إِلَيْهِ مُرِيبٍ ۝

ले कर तुम भेजे गये हो, और वाकई हम तरदुदमें पड़े जिस तरफ तुम हमको बुलाते हो, शक रहनेवाले हैं (९)

قَالَتْ رُسُلُهُمْ أِنِّي إِلَهُ رَبِّكُمْ قَالُوا إِنَّا كَفَرْنَا بِمَا

भोले उनके रसूल कि "क्या अल्लाहमें शक है?" पैदा करनेवाला आस्मानों और जमीनका.

يَدْعُوكُمْ لِيَغْفِرَ لَكُمْ مِمَّنْ دُونِكُمْ وَيُؤَخِّرَكُمْ إِلَىٰ أَجَلٍ

तुम्हें बुलाता है, कि बापश दे तुम्हारे कुछ गुनाह, और मोडलत दे तुमको अंक वकते

مُسْتَسَىٰ ۚ قَالُوا إِنَّا كَفَرْنَا بِمَا نُرِيدُونَ أَن نَتَّخِذَ مِنْكُمْ

मुअय्यन तक. सब काफिर भोले कि "नहीं हो तुम मगर बशर हमारी तरह, तुम लोग यादते हो कि हमें रोक दो

عَمَّا كَانُوا يَعْبُدُ آبَاءَهُمْ وَإِنَّا لَفِي شَكٍّ مِمَّا تَدْعُونَنَا إِلَيْهِ مُرِيبٍ ۝

उनसे जिनको मा'बूद जानते थे हमारे बापदादे, तो फिर लो भुली सनद" (१०) जवाब दिया उन्हें

رُسُلُهُمْ إِنَّا نَحْنُ الْبَشَرُ مِثْلَكُمْ وَلَكِنَّ اللَّهَ يُسِّرُ عَلَىٰ مَنْ

उनके रसूलोंने, कि अय्यन हम नहीं मगर तुम्हारी तरह येहरावाले, फिर भी अल्लाह अहसान इरमाओ, जिस पर

يُنشَأُ مِنْ عِبَادِهِ ۖ وَمَا كَانَ لَنَا أَنْ نَأْتِيَكُمْ بِسُلْطٰنٍ إِلَّا بِإِذْنِ

याहे अपने भन्हींसे. और हमारा यह काम नहीं कि कोर सनद लाओ, मगर अल्लाहके

اللّٰهِ ۖ وَعَلَى اللّٰهِ فَلْيَتَوَكَّلِ الْمُؤْمِنُونَ ۝۱۱ وَمَا لَنَا إِلَّا نَتَوَكَّلَ

हुकमसे. और अल्लाह ही पर तो भरोसा रहते हैं उसके माननेवाले (११) और भला हम कैसे न भरोसा रहें

عَلَى اللّٰهِ وَقَدْ هَدٰنَا سَبِيلَنَا ۖ وَلَنْصَبِرَنَّ عَلَىٰ مَا آذٰیْتُونَا ۖ

अल्लाह पर, हावांकि दिभा दी उसने हमें हमारी राहें. और हम ज़रूर सब्र करेंगे इस मुसीबत पर जो तुम लोगोंने सता रभा

وَعَلَى اللّٰهِ فَلْيَتَوَكَّلِ السُّوْكَوٰتُونَ ۝۱۲ وَقَالَ الَّذِينَ كَفَرُوا

हैं हमें." और अल्लाह ही पर तो भरोसा रहते हैं, भरोसेवाले (१२) और बोले काकिर लोग

لِرُسُلِهِمْ لَنُخْرِجَنَّكُمْ مِّنْ اَرْضِنَا أَوْ لَنَعُوْدَنَّ فِيْ مِلَّتِنَا فَأَوْحٰى

अपने रसूलोंसे, "कि हम ज़रूर निकाल देंगे तुमको अपनी अराज़ीसे, या तुम बरगशता छो कर छो जाओ हमारे धर्ममें.." तो वही भेज

إِلَيْهِمْ رَبُّهُمْ لَنُهْلِكَنَّ الظّٰلِمِيْنَ ۝۱۳ وَلَنُسَكِنَنَّكَمُ الْاَرْضَ مِنۢ

उनकी तरफ उनके परवरदिगारने, कि हम ज़रूर ही उलाक कर देंगे इन अधर मयानेवालोंको (१३) और ज़रूर तुमको भसाओे उस सरजमीन पर उनके

بَعْدِهِمْ ۗ ذٰلِكَ لِمَنْ خَافَ مَقَامِيْ وَخَافَ وَعَبٰى ۝۱۴ وَاسْتَفْتَحُوا

बा'ह. यह दर उसके लिये है, जो दर गया मेरे सामने भडे होनेको, और भौक भा गया मेरे हुकम अजाबसे (१४) और इन सब

وَخَآبٍ كُلُّ جَبَّارٍ عَنِيدٍ ۝۱۵ مِّنۢ وَّرَآئِهِ جَهَنَّمُ وَ يُسْقٰى مِنْ

ने आभिरी कैसेकी हुआकी, और सारे सरकश जिदी नामुराह हूओ (१५) उनके पीछे जहन्नम लगी है, पिलाया जाओगा

مَّآءٍ صَدِيْدٍ ۝۱۶ يَّجْرَعُوْهُ وَلَا يَكَادُ يُسِيْغُهُ وَيَأْتِيهِ الْمَوْتُ

पानी, जैसे पीप (१६) घूंट घूंट लेंगे उसे, और उलके नीचे उतरनेकी उम्मीद न होगी. और उसको आओगी मौत

مِّنۢ كُلِّ مَكَانٍ وَمَا هُوَ بِمَيِّتٍ ۖ وَمِنۢ وَّرَآئِهِ عَذَابٌ غَلِيْظٌ ۝۱۷

दर जगहसे, हावांकि वोड मरा नहीं. और उसके बा'ह बडा गाढा अजाब है (१७)

مَّثَلُ الَّذِيْنَ كَفَرُوْا بِرَبِّهِمْ اَعْمَالُهُمْ كَرَمَادٍ اِسْتَدَّتْ بِهٖ

उनकी कडावत जिन्होंने ईश्वर कर दिया अपने परवरदिगारका, उनके आ'माल हैं जैसे राध, जिस पर तेज उवा

الرِّيْحُ فِيْ يَوْمٍ عَاصِفٍ لَا يَقْدِرُوْنَ مِمَّا كَسَبُوْا عَلٰى شَيْءٍ ۖ

यही छो आंधीके दिनमें. न पा सकेंगे जो कमा रभा है कुछ भी.

ذٰلِكَ هُوَ الضَّلٰلُ الْبَعِيْدُ ۝۱۸ اَلَمْ تَرَ اَنَّ اللّٰهَ خَلَقَ السَّمٰوٰتِ

यही है दराज गुमराही (१८) क्या तुझे नहीं सूझता ? कि अल्लाहने पैदा करमा दिया आस्मानों

وَالْاَرْضِ بِالْحَقِّ ۝۱۹ اِنْ يَشَآءُ يَذْهَبْكُمْ وَيَاْتِ بِخَلْقٍ جَدِيْدٍ ۝۱۹

और जमीनको ठीक ठीक मजबूतीसे. अगर चाहे तो तुम सबको हटा दे, और नई मजबूत ले आये (१८)

وَمَا ذٰلِكَ عَلَى اللّٰهِ بِعَزِيْزٍ ۝۲۰ وَبَدَرْنَا وَاِلٰهٍ جَمِيْعًا فَقَالَ

और यह अल्लाह पर कुछ दुश्वार नहीं (२०) और हजरतमें, कि सभी भुल्लम भुल्ला हाजिर आये दरबारे ईलाहीमें, तो बोले

الضُّعْفُو الَّذِيْنَ اسْتَكْبَرُوْا اِنَّا كُنَّا لَكُمْ تَبَعًا فَاَهْلَ اَنْتُمْ

कमजोर, उनसे जो बडे बनते थे, कि “हम तो हर हकीकत तुम्हारे पैरोकार थे, तो क्या तुम टाल

مُعْتَوْنَ عَنَّا مِنْ عَذَابِ اللّٰهِ مِنْ شَيْءٍ ۝۲۱ قَالُوْا لَوْ هَدٰنَا

सकते हो हमसे अजाबसे अल्लाहके कुछ.” उन्होंने जवाब दिया “कि अगर राह पर

اللّٰهُ لَهَدٰيْنٰكُمْ سِوَاۤءِ عَلَيْنَا اَجْرَعْنَا اَمْ صَبَرْنَا مَا لَنَا مِنْ

ले आता हमको अल्लाह, तो हमने तुम्हारी रहनुमाई की होती. यकसां है हमें कि यीभें चिल्लाये या हम साध लें, हमारा कोई

فَحِيصٍ ۝۲۲ وَقَالَ الشَّيْطٰنُ لَمَّا قَضٰى الْاَمْرَ اِنَّ اللّٰهَ وَعَدَاكُمْ

ठिकाना नहीं” (२१) और शैतान बोला, जब सबका फैसला भत्म हो गया, “कि भेशक अल्लाहने वा’दा करमाया था तुमसे

وَعَدَ الْحَقِّ وَوَعَدْتُمْ فَاخْلَفْتُمْ ۝۲۳ وَمَا كَانَ لِىْ عَلَيْكُمْ قِن

ठीक वा’दा, और मैंने वा’दा किया तुमसे, फिर उसके भिलाफ़ भुट किया, और हमारा तुम पर कोई

سُلْطٰنٍ اِلَّا اَنْ دَعَوْتُمْ فَاَسْتَجَبْتُمْ لِيْ فَلَا تَلُوْمُوْنِيْ وَلَوْ مَآ

जोर न था, मगर यह कि मैंने तुमको पुकारा, तो तुमने मेरी मानली. तो मुझे भुरा भला न कडो, भुट अपनेको

اَنْفُسَكُمْ ۝۲۴ مَا اَنَا بِصُرْحِكُمْ وَمَا اَنْتُمْ بِصُرْحِيْ ۝۲۵ اِنِّيْ كَفَرْتُ بِمَا

भुरा भला कडो न मैंने तुम्हारा इरियाह रस, और न तुम मेरे इरियाह रस. हर हकीकत मुझे ईन्कार है उन

اَسْرَكْتُمْ مِنْ قَبْلُ ۝۲۶ اِنَّ الظّٰلِمِيْنَ لَهُمْ عَذَابٌ اَلِيْمٌ ۝۲۷ وَ

से, जो तुमने शरीक हडराया था मुझे पडले,” भेशक अंधेर मथानेवालोंके लिये दुभ देनेवाला अजाब है (२२) और

اَدْخَلَ الَّذِيْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ جَنَّٰتٍ تَجْرِيْ مِنْ

दाभिल किये गये, जो मान चुके थे और लियाकतके काम किये थे, बागोंमें, कि भेडती हैं जिनके

تَحْرِهَا الْأَنْهَرُ خُلْدَيْنَ فِيهَا بِأَذْنِ رَبِّهِمْ تَحْيِيَّتُهُمْ فِيهَا سَلَامٌ ﴿۲۳﴾

नीचे नहरें, उभेशा रहनेवाले उसमें अपने परवरदिगारके हुकमसे, उसमें उनकी हुआअे मुलाकात है 'सलाम' (२३)

أَلَمْ تَرَ كَيْفَ ضَرَبَ اللَّهُ مَثَلًا كَلِمَةً طَيِّبَةً كَشَجَرَةٍ طَيِّبَةٍ

क्या तुमने नहीं देखा ? कैसी उर्बुल भिष्व बयान इरमाँ अल्लाहने पाकीजा कलामीकी, जैसे पाकीजा दरफ्त,

أَصْلُهَا ثَابِتٌ وَفَرْعُهَا فِي السَّمَاءِ ﴿۲۴﴾ تَوَاتَىٰ أَكْطَافَهَا كُلَّ حِينٍ

जिसकी जड मजबूत, और उसकी शाभ आस्मानमें (२४) लाता है अपने मेवे हर वक्त अपने

بِأَذْنِ رَبِّهَا وَيَضْرِبُ اللَّهُ الْأَمْثَالَ لِلنَّاسِ لَعَلَّهُمْ يَتَذَكَّرُونَ ﴿۲۵﴾

परवरदिगारके हुकमसे. और बयान इरमाता है अल्लाह कडावतें आम लोगोके लिये, कि वोह सोयें (२५)

وَمَثَلُ كَلِمَةٍ خَبِيثَةٍ كَشَجَرَةٍ خَبِيثَةٍ اجْتُثَّتْ مِنْ فَوْقِ

और गन्दी बातकी मिषाल जैसे गन्दा दरफ्त, जो काट दिया गया जमीनके उपर

الْأَرْضِ فَالَهَا مِنْ قَرَارٍ ﴿۲۶﴾ يُنَبِّئُكَ اللَّهُ الَّذِينَ آمَنُوا بِالْقَوْلِ

से, नहीं रह गया उसका ढहराव (२६) पाभित कदम रभता है अल्लाह उन्हें, जो मान गअे हैं कलम तुल हक पर

الثَّابِتِ فِي الْحَيَاةِ الدُّنْيَا وَفِي الْآخِرَةِ وَيُضِلُّ اللَّهُ الظَّالِمِينَ ﴿۲۷﴾

हुन्यावी जिन्दगीमें, और आभिरतमें, और बेराह रभता है अल्लाह अंधेर भयानेवालोंको...

وَيَفْعَلُ اللَّهُ مَا يَشَاءُ ﴿۲۸﴾ أَلَمْ تَرَ إِلَى الَّذِينَ بَدَّلُوا نِعْمَتَ اللَّهِ

और अल्लाह जो याह करे (२७) क्या नहीं देखा उन्हें जिन्होंने अल्लाहकी ने'मतके बदलेमें नाशुकीकी ?

كُفْرًا وَأَحَلُّوا قَوْمَهُمْ دَارَ الْبَوَارِ ﴿۲۹﴾ جَهَنَّمَ يَصَلُّونَهَا وَنَسَّ

और उतार दिया अपनी कौमको हलाकत भाना (२८) जहन्नममें. उसीमें जाअेंगे. और कितना भुरा

الْقَرَارِ ﴿۳۰﴾ وَجَعَلُوا لِلَّهِ أَنْدَادًا لِيُضِلُّوا عَنْ سَبِيلِ قُلُوبِهِمْ

ढहराव है (२९) और गह लिया, अल्लाहके कँ भराभर. ताकि भटका हें अल्लाहकी राहसे. केह हो कि रह वो कुँ,

فَأَنَّ مَصِيرَهُمْ إِلَى النَّارِ ﴿۳۱﴾ قُلْ لِعِبَادِيَ الَّذِينَ آمَنُوا يُقِيمُوا

क्यूँकि भिलाशुभल तुम्हें किरना है जहन्नमकी तरफ (३०) समजा हो मेरे माननेवाले भन्दोंको, "कि नमाजकी

الصَّلَاةَ وَيُنْفِقُوا مِمَّا رَزَقْنَاهُمْ سِرًّا وَعَلَانِيَةً مِّنْ قَبْلِ أَنْ

पाभन्दी रभें, और भैरात करते रहें, जो हभने उनको रोजी दी है, धुपा कर और जता कर , कवल ँसके, कि

يَأْتِي يَوْمًا لَا بَيْعَ فِيهِ وَلَا خِلَالَ ۝ اللَّهُ الَّذِي خَلَقَ السَّمَوَاتِ

आये वोड दिन जिसमें न कोठि भरीदो इरोपत है, और न किसी का फिरका बाडभी याराना है” (उ१) अल्लाड है, जिसने पैदा इरमा दिया आस्मानोंको

وَالْأَرْضِ وَأَنْزَلَ مِنَ السَّمَاءِ مَاءً فَأَخْرَجَ بِهِ مِنَ الثَّمَرَاتِ

और जमीनको, और उतारा ठिपरसे पानी, फिर निकाला उसके सभल तरड तरडके इल तुम्हारी

رَبًّا قَالَكُمْ وَسَخَّرْكُمْ الْفُلْكَ لِجَرِي فِي الْبَحْرِ بِأَمْرٍ وَسَخَّرَ

रोजीके लिये, और काभूमें कर दिया तुम्हारे किसियां, कि यलें दरियामें उसके हुकमसे. और

لَكُمْ الْأَنْهَارَ ۝ وَسَخَّرْكُمْ الشَّمْسَ وَالْقَمَرَ آيَاتٍ وَسَخَّرَ

काभूमें कर दिया तुम्हारे नडरोंको (उ२) और पाबन्द कर दिया तुम्हारे लिये सूरज और यांइको डभेशाके यलते फिरते. और मुसम्भर कर

لَكُمْ اللَّيْلَ وَالنَّهَارَ ۝ وَاتَّكُم مِّنْ كُلِّ مَأْسَأَلٍ شَوْهٌ وَإِنْ تَعَدُوا

दिया तुम्हारे लिये रात और दिनको (उ३) और बडोत कुछ दिया तुम्हें जो तुमने मांगा. और अगर गिनो

نَعْتِ اللَّهُ لَا تُحْصَوها ۝ إِنَّ الْإِنْسَانَ لظَلُومٌ كَفَّارٌ ۝ وَإِذْ

अल्लाड की ने'मतको, तो उसकी गिनती न कर सकोगे. बेशक इन्सान डी है अंधेर मयानेवाला नाशुका (उ४) और जब

قَالَ إِبْرَاهِيمُ رَبِّ اجْعَلْ هَذَا الْبَلَدَ آمِنًا وَاجْنُبْنِي وَبَنِيَّ

हुआकी “इब्राहीमने कि परवरदिगारा कर दे इस शहरको अमनवाला, और बया ले मुजे और मेरे

أَنْ تَعْبُدَ الْأَصْنَامَ ۝ رَبِّ ائْتِنِّي مِنْ أُمَّةٍ مِّنْ أُمَّةٍ كَثِيرًا مِّنَ النَّاسِ

बेटोंको भुतपरस्तीसे” (उ५) “परवरदिगारा इन भुतोंने भोडतेरे लोगोंको गुमराहीमें कर दिया.

فَمَنْ يَبْعَنِي فَإِنَّهُ مِنِّي ۝ وَمَنْ عَصَانِي فَإِنَّكَ غَفُورٌ رَّحِيمٌ ۝

तो जो मेरे पीछे यला, तो बेशक वोड मुजसे है. और जिसने मेरी नाइरमानीकी, तो ढिलाशुभड तू मज्फिरत इरमानेवाला भग्शनेवाला है” (उ६)

رَبَّنَا إِنِّي أَسْكَنْتُ مِنْ ذُرِّيَّتِي بِوَادٍ غَيْرِ ذِي زَرْعٍ عِنْدَ بَيْتِكَ

परवरदिगारा ! बेशक बसा दिया मेंने अपनी ओलाइको जंगलमें, ना काबिले काशत, तेरे भोडतरम

الْمُحَرَّمِ رَبَّنَا لِيُقِيمُوا الصَّلَاةَ فَاجْعَلْ أَفْئِدَةً مِّنَ النَّاسِ

घरके पास, ताकि पाबन्दी करें नमाजकी, तो कर दे लोगोंके दिलोंको,

تَهْوَى إِلَيْهِمْ وَارْتُفِعْ لَهُمُ الثَّمَرَاتِ لَعَلَّهُمْ يَشْكُرُونَ ۝

कि जुक पड़ें उनकी तरफ, और रोजी दे उन्हें, तरड तरडके इल, कि वोड शुक गुजार रहें” (उ७)

رَبَّنَا إِنَّكَ تَعْلَمُ مَا نُخْفِي وَمَا نَعْلَمُ ۗ وَمَا يَخْفَىٰ عَلَى اللَّهِ مِنْ

“परवरदिगारा ! तू बिदाशुभल जनता हे जो कुछ डम छुपाये, और जो कुछ जाहिर करे. और नहीं छुप सकत अल्लाहसे

شَيْءٍ فِي الْأَرْضِ وَلَا فِي السَّمَاءِ ۝۳۸ الْحَمْدُ لِلَّهِ الَّذِي وَهَبَ

कुछ जमीनमें और न आस्मानमें (३८) सारी डम अल्लाहके लिये, जिसने बप्शा मुजकी

لِي عَلَى الْكَبِيرِ إِسْعِيلَ وَإِسْحَاقَ ۗ إِنَّ رَبِّي لَسَمِيعُ الدُّعَاءِ ۝۳۹

बुढापेमें ईस्माईल व ईसहाक. बेशक मेरा परवरदिगार पुकारका जरूर सुननेवाला हे’ (३८)

رَبِّ اجْعَلْنِي مُقِيمَ الصَّلَاةِ وَمِنْ ذُرِّيَّتِي ۗ رَبَّنَا وَتَقَبَّلْ

“परवरदिगारा ! बनाये रभ मुजकी नमाजका पाबन्द, और मेरी ओलाहकी. परवरदिगारा ! और कबूल इरमावे

دُعَاءِ ۝۴۰ رَبَّنَا اغْفِرْ لِي وَلِوَالِدَيَّ وَلِلْمُؤْمِنِينَ يَوْمَ يَقُومُ

मेरी हुआ” (४०) ये डमारे पालनहार मुझे बप्शा दे, और मेरे मां बापकी, और मेरे माननेवालोंकी, जिस दिन काठम हो

الْحِسَابِ ۝۴۱ وَلَا تَحْسَبَنَّ اللَّهُ عَاقِلًا عَمَّا يَعْمَلُ الظَّالِمُونَ ۗ

लिसाब” (४१) और न समजो अल्लाहकी गाडिल, अंधरे मयानेवालोंके करतूतसे...

إِنَّمَا يُؤَخِّرُهُمْ لِيَوْمٍ تَشْخَصُ فِيهِ الْأَبْصَارُ ۗ لَهُمْ فِيهَا

वोड सिर्फ मोडलत देता हे उन्हें, उस दिनके लिये कि इरी रह जायेगी जिसमें उनकी आंभें (४२) बेतडाशा दौडते,

مُقَبِّلِينَ رُءُوسِهِمْ لَّا يَرْتَدُّ إِلَيْهِمْ طَرْفُهُمْ وَأَفْئِدَتُهُمْ هَوَاءٌ ۝۴۲

अपना सर उटाये, उनकी पलक जपकती नहीं. और दिल काभूसे बाहर (४३)

وَأَنْذِرِ النَّاسَ يَوْمَ يَأْتِيهِمُ الْعَذَابُ ۗ فَيَقُولُ الَّذِينَ ظَلَمُوا

और डर सुना दो लोगोंको उस दिनका, कि आयेगा उस पर अजाब, तो कहेंगे अंधरे मयाने

رَبَّنَا أَخْرِجْنَا إِلَىٰ أَجَلٍ قَرِيبٍ ۗ نَحْبُ دَعْوَتِكَ وَنَتَّبِعِ

वाले, “कि परवरदिगारा डमें मोडलत दे दे थोडी मुदतकी. कि डम पैगाम कबूल कर लें तेरा, और रसूलों

الرُّسُلِ ۗ أَوَلَمْ تَكُونُوا أَقْسَمْتُمْ مِّنْ قَبْلِ مَا لَكُم مِّنْ

के पीछे पीछे जाहिर रहें.” तो “क्या तुम कसम नहीं भाया करते थे पडले ? कि तुम्हें कभी जवाल

زَوَالٍ ۝۴۳ وَسَكَنْتُمْ فِي مَسْكِينَ الَّذِينَ ظَلَمُوا أَنفُسَهُمْ وَ

नहीं” (४४) और बसे तुम उनके घरोंमें, जिन्होंने जुल्म कर रभा था अपने ठीपर, और

تَبَيَّنَ لَكُمْ كَيْفَ فَعَلْنَا بِهِمْ وَضَرَبْنَا لَكُمْ الْأَمْثَالَ ﴿۵۷﴾

तुम्हें पुब पुब गया, कि कैसे भरताव किया था डमने उनसे, और बताई थीं तुम्हें सिधालें (४५)

وَقَدْ مَكَرُوا مَكْرَهُمْ وَعِنْدَ اللَّهِ مَكْرُهُمْ ۖ وَإِنْ كَانَ

और भेशक उन्होंने यलाअे अपने जैसे ढांव, और अल्लाडके पास है उनके ढांव का अ-जाम. और उनका ऐसे

مَكْرُهُمْ لِيَنْزِلَ مِنْهُ الْجِبَالُ ﴿۵۸﴾ فَلَا تَحْسَبَنَّ اللَّهَ

ढांव भी न था, कि टल जाअे जिससे यह ँस्लामिथ्यातके पडाड (४६) तो भयाव भी न करना अल्लाडको अपने रसूलों

فُخْلَفَ وَعَدِهِ رُسُلَهُ ۖ إِنَّ اللَّهَ عَزِيزٌ ذُو انْتِقَامٍ ﴿۵۹﴾ يَوْمَ

से की वा'ढा भिलाई करनेवाला, भेशक अल्लाड गालिभ है, भढवा बेनेवाला है (४७) जिस दिन

تُبَدَّلُ الْأَرْضُ غَيْرَ الْأَرْضِ وَالسَّمَوَاتُ وَبَرَزُوا لِلَّهِ الْوَاحِدِ

भढल ढी जाअेगी जमीन उस जमीनके ँलावा, और सारे आस्मान, और सभ निकल पडे अल्लाडके लिये, अडेवा

الْقَهَّارِ ﴿۶۰﴾ وَتَرَى الْمُجْرِمِينَ يَوْمَئِذٍ مُّقْرَّنِينَ فِي الْأَصْفَادِ ﴿۶۱﴾

गालिभ (४८) और ढेभोगे मुजरिमोंको उस दिन, जकडे डूअे ज-जोरोंमें (४९)

سَرَابِيْلُهُمْ مِّنْ قَطْرَانٍ وَتَعْشَىٰ وَجُوهُهُم نَارٌ لِّيَجْرِي

उनके कुरते रावके, और ढाई है उनके चेहरों पर आग (५०) ताकि भढवा

اللَّهُ كُلُّ نَفْسٍ مَّا كَسَبَتْ ۖ إِنَّ اللَّهَ سَرِيعُ الْحِسَابِ ﴿۶۲﴾ هَذَا


ढे अल्लाड डर अेकको जो उसने कमाया. भेशक अल्लाड जल्ड हिसाभ करनेवाला है (५१) यह

بَلْعٌ لِلنَّاسِ وَلِيُنذِرُوا بِهِ وَيَلْعَلُوا أَنَّمَا هُوَ إِلَهٌ وَاحِدٌ

पेगाम है सभ ँ-सानके लिये, और ताकि वोड ँससे डराअे जाअे, और जान लें कि सिई वोड अडेवा मा'भूढ

وَلِيَذِّكُرُوا آلَاءَ الْآلِبَابِ ﴿۶۳﴾


और ताकि सभक लें अकलवाले (५२)



सूरअे डजर मकिथ्या



नामसे अल्लाडके भडा मडरभान भपशनेवाला



आयात ८८ रुकूअ ६

الَّذِي تِلْكَ آيَاتُ الْكِتَابِ وَقُرَّانٍ مُّبِينٍ ﴿۱﴾

अलीई-लाम-रा..... यह हें किताभकी और कुरआन रौशनकी आयतें (१)